

(सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५ (३) बमोजिम तयार गरी प्रकाशन गररएको)

२०८१ साल बैशाख १ गते देखि २०८१ साल असार मसान्त सम्म सम्पादित  
प्रमुख क्रियाकलापहरु  
(स्वत : प्रकाशन)



सिद्धार्थनगर नगरपालिका  
नगरकार्यपालिकाको कार्यालय  
सिद्धार्थनगर, रुपन्देही  
लुम्बिनी प्रदेश, नेपाल

## विषय सूची

कार्यालयको स्वरूप र प्रकृति .....	3
नगरपालिकाको परिचय .....	3
नगरपालिकाको काम, कर्तव्य र अधिकार .....	5
कर्मचारी दरबन्धी संख्या विवरण .....	7
संगठन संरचना .....	9
कार्य विवरण .....	9
सम्पादन गरेका कामको विवरण .....	26
आमदानी, खर्च तथा आर्थिक कारोबार सम्बन्धी अधावधिक विवरण .....	26
आय संकलन विवरण .....	30
योजना शाखा .....	31
सामाजिक विकास .....	36
महिला, वालबालिका तथा समाजकल्याण शाखा .....	37
शिक्षा, युवा तथा खेलकुद शाखा .....	39
न्यायिक समिति .....	41
सामाजिक सुरक्षा विवरण .....	41
व्यक्तिगत घटना दर्ता विवरण .....	42
नक्सा शाखा तर्फ .....	42
सूचना प्रविधि शाखा .....	43
कृषि विकास तर्फ .....	43
पशुपत्ती विकास तर्फ .....	46
स्वास्थ्य शाखा .....	47
जनप्रतिनीधीहरुको नामावली र मोबाइल नम्बर .....	48

## कार्यालयको स्वरूप र प्रकृति

### नगरपालिकाको परिचय

गौतम बुद्ध जन्म स्थल लुम्बिनीको प्रवेशद्वार र रूपन्देही जिल्लाको प्रशासनिक केन्द्रको रूपमा रहेको सिद्धार्थनगर नगरपालिका लुम्बिनी प्रदेश स्थित रूपन्देही जिल्लामा दक्षिण भेरगमा अवस्थित रहेको छ। यस नगरपालिकामा नेपालको दोश्रो अन्तराष्ट्रिय विमानस्थल “गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल” अवस्थित छ। भौगोलिक अवस्थितिको सन्दर्भमा यो नगरपालिका  $23^{\circ}26'$  पूर्वी देशान्तर र  $27^{\circ}31'$  उत्तर अक्षांशमा अवस्थित छ। कुल क्षेत्रफल  $36.03$  वर्ग कि.मी. ओगटेको यस नगरपालिका समुद्रसतहबाट  $910$  मिटरको उचाईमा रहेको छ भने नगरपालिकामा उष्णप्रदेशीय हावापानी पाइन्छ। अधिकतम तापक्रम:  $45.20$  डिग्री सेल्सियस र न्यूनतम तापक्रम  $2.40$  डिग्री सेल्सियस सम्म पुगेको देखिन्छ भने औसत वर्षा:  $1436.5$  मि.मि. सम्म भएको पाइएको छ।

### ऐतिहासिक चिनारी तथा नामाकरण

रूपन्देही जिल्लाको दक्षिणी भागमा अवस्थित सिद्धार्थनगर नगरपालिका नेपाल र भारतको सिमानामा पर्ने मुख्य प्रवेशद्वारहरू मध्ये एक महत्वपूर्ण पर्यटकीय, व्यापारीक र औद्योगिक केन्द्रको रूपमा स्थापित छ। भगवान गौतम बुद्धको बाल्यकालको नाम सिद्धार्थ (सर्वअर्थसिद्ध) बाट यस नगरपालिकाको नामाकरण गरिएको छ। सांस्कृतिक परम्परा र मान्यताहरू साहित्य, भाषा, कला, धर्म, संस्कृतिको साभा संगमको रूपमा यस नगरपालिका रहेको छ। वि.सं. १९९० सम्म नगर्न्य रूपमा मात्र वस्तीहरू भएको यस नगरमा वि.सं. २०१० सालमा शान्ति नगरमा हवाई मैदान निर्माण भएपछि बस्ति विकासको गतिमा तीव्रता आएको पाईन्छ। वि.सं. २०२४ सालमा भैरहवा नगर पञ्चायतको नामबाट औपचारिक रूपमा नगरपालिका घोषणा भएको थियो। वि.स. २०३३ साल देखि नगरपालिकाको नाम भैरहवा नगरबाट सिद्धार्थनगरमा रूपान्तरित भएको हो। १३ वटा वडामा विभाजित यस नगरपालिकाको सिमानामा पूर्वमा ओमसतिया र रोहिणी गाउँपालिका, पश्चिममा मायादेवी गाउँपालिका, उत्तरमा ओमसतिया र मायादेवी गाउँपालिका र दक्षिणमा सुनौली (महाराजगञ्ज जिल्ला, भारत)ले सिमाकान्न गरिएको छ।

### नगरपालिकाको संक्षिप्त परिचय

प्रदेश	लुम्बिनी
जिल्ला	रूपन्देही
संघीय निर्वाचन क्षेत्र नं.	३
प्रादेशिक निर्वाचन क्षेत्र नं.	३“क”
वडा संख्या	१३
कुल जनसंख्या	जम्मा जनसंख्या $76,307$ (पुरुष $38,136$ , महिला $38,171$ ) (राष्ट्रिय जनगणना $2078$ प्रारम्भिक प्रतिवेदन)

क्षेत्रफल	३६.०३ वर्ग कि.मी.
प्रमुख जातजाति	ब्राह्मण, क्षेत्री, मुस्लिम, मधेसी, मगर, गुरुङ, नेवार आदि
धर्म	हिन्दू, मुस्लिम, बौद्ध आदी
जनघनत्व	२११८ प्रति वर्ग कि.मी.
घरधुरी	१२३२९ (राष्ट्रीय जनगणना २०७८ प्रारम्भिक प्रतिवेदन)
परिवार संख्या	१६,०११ (राष्ट्रीय जनगणना २०७८ प्रारम्भिक प्रतिवेदन)
सिमाना	पूर्व:ओमसतिया र रोहिणी गाउँपालिका पश्चिम:मायादेवी गाउँपालिका उत्तर:ओमसतिया र मायादेवी गाउँपालिका दक्षिण:सुनौली (महाराजगञ्ज जिल्ला, भारत)
उचाई	११० मि. समुद्रसतहबाट
भौगोलिक अवस्थिति	देशान्तर: ८३° २६' पूर्वी अक्षांस: २७° ३१' उत्तर
नदीनालाहरु	डण्डा र घाघरा खोला

## शैक्षिक संस्था/विद्यालय

सामुदायिक विद्यालय - १७ वटा

संस्थागत विद्यालय - ४२ वटा

मदरसा - १३ वटा

संस्कृत विद्यालय - १ वटा

सिकाई केन्द्र - १ वटा

## स्वास्थ्य संस्थाहरु

१. सामुदायिक सरकारी अस्पताल - १ वटा

► भीम अस्पताल

२. निजि अस्पताल - ३ वटा

► लुम्बिनी रण अम्बिका शाह आँखा अस्पताल

► युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज शिक्षण अस्पताल

► ओजस हस्पिटल प्रा.ली.

► आरोग्य मल्टि स्पेशलिष्ट हेल्थ केयर एण्ड डाईनोक्टिक सेन्टर प्रा.ली.


३. शहरी स्वास्थ्य केन्द्र - २ वटा

► शहरी स्वास्थ्य केन्द्र वडा नं. ९

► शहरी स्वास्थ्य केन्द्र वडा नं. १०

४. आधारभूत स्वास्थ्य सेवा केन्द्र - ३ वटा

- आधारभूत स्वास्थ्य सेवा केन्द्र वडा नं १
  - आधारभूत स्वास्थ्य सेवा केन्द्र वडा नं ३
  - आधारभूत स्वास्थ्य सेवा केन्द्र वडा नं ११
५. बेलहिया हेल्थडेक्स वडा नं १ - १ वटा



नगरपालिकाको नक्शा

## नगरपालिकाको काम, कर्तव्य र अधिकार

- स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद ३ को दफा ११ बमोजिम
- १ नेपालको संविधान २०७२ को अनुसूची -८ मा उल्लेख भए बमोजिम एकल अधिकार
  - क. नगर प्रहरी
  - ख. सहकारी संस्था
  - ग. एफ.एम. सञ्चालन
  - घ. स्थानीय कर, सेवा शुल्क तथा दस्तुर
  - च. स्थानीय तथ्याकं र अभिलेख सकलन
  - छ. स्थानीयस्तरका विकास आयोजना तथा परियोजना
  - ज. आधारभूत र माध्यमिक शिक्षा
  - झ. आधारभूत स्वास्थ्य र सरसफाई
  - ञ. स्थानीय बजार व्यवस्थापन, वातावरण संरक्षण र जैविक विविधता

- ट. स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक र सिंचाइ
- ठ. गाउँसभा, नगर सभा, मेलमिलाप र मध्यस्थिताको व्यवस्थापन
- ड. स्थानीय अभिलेख व्यवस्थापन
- ढ. जग्गा धनी दर्ता प्रमाणपुर्जा वितरण
- ण. कृषि तथा पशुपालन, कृषि उत्पादन व्यवस्थापन, पशु स्वास्थ्य, सहकारी
- त. जेष्ठ नागरिक, अपागंता भएका व्यक्ति र अशक्तहरूको व्यवस्थापन
- थ. बेरोजगारको तथ्याकां सकलन
- द. कृषि प्रसारको व्यवस्थापन, सञ्चालन र नियन्त्रण
- ध. खानेपानी, साना जलविद्युत आयोजना, वैकल्पिक ऊर्जा
- न. विपद् व्यवस्थापन
- प. जलाधार, वन्यजन्तु, खानी तथा खनिज पदार्थको संरक्षण
- फ. भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास

## २ नेपालको संविधान २०७२ को अनूसूची -९ मा उल्लेख भए बमोजिम साभा अधिकार

- क. खेलकुद र पत्रपत्रिका
- ख. स्वास्थ्य
- ग. विद्युत, खानेपानी तथा सिंचाइ जस्ता सेवाहरू
- घ. सेवा शुल्क, दस्तुर, दण्ड जरिबाना तथा प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी, पर्यटन शुल्क
- ड. वन, जगंल, वन्यजन्तु, चराचुरुगां, जल उपयोग, वातावरण, पर्यावरण तथा जैविक विविधता
- च. सामाजिक सुरक्षा र गरिबी निवारण
- छ. व्यक्तिगत घटना, जन्म, मृत्यु, विवाह र तथ्याकां
- ज. स्थानीयस्तरमा पुरातत्व, प्राचीन स्मारक र संग्रहालय संरक्षण, सम्बद्धन र पुनः निर्माण ।
- झ. सुकुम्बासी व्यवस्थापन
- ञ. प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी
- ट. सवारी साधन अनुमति

## ३ उल्लेखित अधिकारका अतिरिक्त संविधानमा उल्लेखित देहाय बमोजिमको काम,

कर्तव्य र अधिकार।


- क. भूमि व्यवस्थापन
- ख. सञ्चार सेवा
- ग. यातायात सेवा

## कर्मचारी दरबन्दी संख्या विवरण

क्र.स.	श्रेणी / तह	पद	दरबन्दी	स्थायी	करार	कैफियत
१	रा.प. द्वितिय	प्रमुख प्रशासकीय अधिकृत	१	१	०	
२	अधिकृत स्तर दशौ	शिक्षा अधिकृत	१	१	०	
३	अधिकृत स्तर आठौ	वरिष्ठ अधिकृत	१	१	०	
४	अधिकृत स्तर सातौ	वरिष्ठ अधिकृत	३	३	०	
५	अधिकृत स्तर सातौ प्रा.	वरिष्ठ ईन्जिनियर	१	१	०	
६	अधिकृत स्तर सातौ	लेखा अधिकृत	१	१	०	
७	अधिकृत स्तर छैठौ	अधिकृत छैठौ	२१	२१	०	
८	अधिकृत स्तर छैठौ प्रा.	ईन्जिनियर	०	०	०	
९	अधिकृत स्तर छैठौ प्रा.	जनस्वास्थ्य निरिक्षक	१	१	०	
१०	अधिकृत स्तर छैठौ प्रा.	सि.अ.न.मि.निरिक्षक	१	१	०	
११	अधिकृत स्तर छैठौ प्रा.	शिक्षा अधिकृत	१	१	०	
१२	अधिकृत स्तर छैठौ प्रा.	सुचना प्रविधि अधिकृत	१	०	१	
१३	अधिकृत स्तर छैठौ	रोजगार संयोजक	१	०	१	
१४	सहायकस्तर पाँचौ	सहायकस्तर पाँचौ	१८	१८	०	
१५	सहायकस्तर पाँचौ	लेखापाल	१	१	०	
१६	सहायकस्तर पाँचौ	कम्प्युटर अपरेटर	३	२	१	
१७	सहायकस्तर पाँचौ	सब-ईन्जिनियर	५	५	०	
१८	सहायकस्तर पाँचौ	सर्वेक्षक	१	१	०	
१९	सहायकस्तर पाँचौ	प्रविधिक सहायक	१	१	०	
२०	सहायकस्तर पाँचौ	महिला विकास निरिक्षक	१	१	०	
२१	सहायकस्तर पाँचौ	अमिन	१	१	०	
२२	सहायकस्तर पाँचौ	सि. अ.न.मि.	२	२	०	
२३	सहायकस्तर पाँचौ	एम.आई.एस. अपरेटर	१	०	१	
२४	सहायकस्तर पाँचौ	सुवेदार(ईन्चार्ज)	१	१	०	

क्र.सं.	श्रेणी / तह	पद	दरबन्दी	स्थायी	करार	कैफियत
२५	सहायकस्तर चौथो	सहायकस्तर चौथो	५	५	०	
२६	सहायकस्तर चौथो	सहायक लेखापाल	१	१	०	
२७	सहायकस्तर चौथो	अ.सब-ईंजिनियर	२	२	०	
२८	सहायकस्तर चौथो	अ.हे.व.	५	२	३	
२९	सहायकस्तर चौथो	अ.न.मि.	६	४	२	
३०	सहायकस्तर चौथो	विद्युत टेक्नेसियन	२	१	१	
३१	सहायकस्तर चौथो	फिल्ड सहायक	१	०	१	
३२	सहायकस्तर चौथो	प्लम्बर	१	०	१	
३३	सहायकस्तर चौथो	उद्यम विकास सहजकर्ता	१	०	१	
३४	सहायकस्तर चौथो	नर्सिङ्ग	१	०	१	
३५	सहायकस्तर चौथो	जमदार	१	१	०	
३६	श्रेणीविहिन	सवारी चालक	१५	३	१२	
३७	श्रेणीविहिन	हे.स.चा.	४	३	१	
३८	श्रेणीविहिन	सहायक विद्युत टेक्नेसियन	३	०	३	
३९	श्रेणीविहिन	विद्युत हेल्पर	३	०	३	
४०	श्रेणीविहिन	का.स.	३७	२७	१०	
४१	श्रेणीविहिन	नगर-प्रहरी	८	७	१	
४२	श्रेणीविहिन	कुचिकार	९	४	५	
४३	श्रेणीविहिन	नगर-प्रहरी	८	७	१	
४४	श्रेणीविहिन	कुचिकार	९	४	५	
४७	श्रेणीविहिन	फायरमैन	१२	१२	०	
जम्मा			२०३	१४८	५५	

## संगठन संरचना



## कार्य विवरण

### बिषयगत शाखाको कार्य विभाजन

#### १. सामान्य प्रशासन शाखा

##### (क) स्थानीय सेवा तथा जनशक्ति विकास उपशाखा

- स्थानीय सेवाको व्यवस्थापन सम्बन्धी नीति, मापदण्ड, सेवा शर्त, योजना, कार्यान्वयन र नियमन
- संविधानको धारा ३०२ बमोजिम समायोजन भई आउने कर्मचारीको व्यवस्थापन
- स्थानीय सेवाको व्यवस्थापन सम्बन्धी अन्य कार्य
- नगरपालिकाको संगठन विकास, सङ्घठन संरचना तथा दरबन्दी निर्धारण, जनशक्ति व्यवस्थापन र वृत्ति विकास,
- स्थानीय सेवाको व्यवस्थापनमा सूचना तथा सञ्चार प्रविधिको उपयोग, प्रबढ़न र नियमन
- मानव संसाधन विकासका लागि अल्पकालीन तथा दीर्घकालीन योजना तर्जुमा
- नगरपालिकामा सार्वजनिक विदा, उत्सव, जात्रा, उर्दी आदिको व्यवस्थापन
- स्थानीय शान्ति समिति सम्बन्धी कार्यहरू ।

- (ख) सार्वजनिक खरीद तथा सम्पत्ति व्यवस्थापन उपशाखा
- नगरपालिकाको लागि सार्वजनिक खरीद तथा अन्य बन्दोबस्तीका सामान सम्बन्धी विषय
  - सेवा तथा निर्माण व्यवसायको सञ्चालन तथा व्यवस्थापन
  - नगरपालिकाभित्रको सार्वजनिक तथा सरकारी सम्पत्ति, सामुदायिक सम्पत्ति, भवन, सडक, पसल, व्यवसाय, पूर्वाधार, उद्योग, खानी तथा खनीज, वनको विवरण सहितको अद्यावधिक अभिलेख
  - नगरपालिकाको स्वामित्वमा रहेको सम्पत्तिको अद्यावधिक अभिलेख
  - नगरपालिकास्थित सरकारी सम्पत्तिको एकीकृत विवरण ।
- (ग) स्थानीय तह, प्रदेश र संघसँगको सम्बन्ध र समन्वय तथा बडासँगको समन्वय उपशाखा
- संघ तथा प्रदेश तहमा संविधान तथा कानून बमोजिमको सहभागिता तथा प्रतिनिधित्व
  - जिल्ला समन्वय समितिसँगको समन्वय
  - बडा तहसँगको सम्पर्क र समन्वय
  - पत्राचार, सभा, समारोह, शिष्टाचार
- (घ) बैठक व्यवस्थापन उपशाखा
- कार्यपालिका तथा सभाको बैठक व्यवस्थापन
  - कार्यपालिकाको निर्णयहरूको विद्युतिय माध्यमबाट अभिलेखीकरण तथा प्रकाशन
  - कार्यपालिकाका विभिन्न समिति, उपसमिति, कार्यदलको बैठक व्यवस्थापन
- (ङ) बजार अनुगमन, गुणस्तर, नापतौल, खाद्य सुरक्षा र उपभोक्ता हित संरक्षण उपशाखा
- स्थानीय व्यापार, वाणिज्य, वस्तुको माग, आपूर्ति व्यवस्थापन तथा अनुगमन
  - बजार तथा हाट बजार व्यवस्थापन
  - उपभोक्ता अधिकार तथा हित सम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन
  - स्थानीय वस्तुहरूको उत्पादन, आपूर्ति तथा निकासी प्रक्षेपण, मूल्य निर्धारण र अनुगमन
  - स्थानीय व्यापार र वाणिज्य सम्बन्धी पूर्वाधार निर्माण,
  - स्थानीय वस्तु र सेवा व्यापारको मूल्य तथा गुणस्तरको अनुगमन र नियमन,
  - उपभोक्ता सचेतना, लक्षित उपभोक्ताको लगत व्यवस्थापन र स्थानीय वस्तु तथा सेवाको गुणस्तर परीक्षण,
  - खाद्य पदार्थको गुणस्तर नियन्त्रण,
  - खानेपानीको गुणस्तर नियन्त्रण,
  - स्थानीय व्यापार प्रवर्द्धन सहजीकरण र नियमन,
  - स्थानीय बौद्धिक सम्पत्तिको संरक्षण, प्रवर्द्धन र अभिलेखाङ्कन ।
- (च) आन्तरिक लेखापरीक्षण शाखा
- आन्तरिक तथा पूर्व लेखापरीक्षण
  - लेखापरीक्षण विवरण (बेरुजूको लगत समेत)को अभिलेख व्यवस्थापन
  - अन्तिम लेखापरीक्षण कार्यमा सहयोग, समन्वय र सहजीकरण
  - लेखापालनसम्बन्धी क्षमता विकास कार्य
- (छ) विदा, उत्सव, उर्दी, जात्रा, पर्व, उपाधी, विभुषण इकाई
- स्थानीय चाडपर्व, सार्वजनिक विदा, उत्सव, जात्रा, उर्दी आदिको व्यवस्थापन
  - उपाधी तथा विभुषण सम्बन्धी सिफारिश, अभिलेख

## २. राजश्व तथा आर्थिक प्रशासन शाखा

- (क) राजश्व नीति तथा प्रशासन उपशाखा

- राजश्व सम्बन्धी नीति, कानून तर्जुमा, कार्यान्वयन र नियमन (राजस्व चुहावट नियन्त्रण समेत)
- सम्पत्ति कर, घरबहाल कर, घर जग्गा रजिस्ट्रेशन शुल्क, सवारी साधन कर, सेवा शुल्क दस्तुर, पर्यटन शुल्क, विज्ञापन कर, व्यवसाय कर, भूमिकर (मालपोत), दण्ड जरिवाना, मनोरञ्जन कर, बहालविटौरी कर, घरजग्गा कर, मृत वा मारिएको जीवजन्तुको हाड, सिंग, प्वाँख, छालामा कर, प्राकृतिक स्रोत साधन, व्यवसायिक कर सम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन, बाँडफाँड, संकलन र नियमन, अन्य आय व्यवस्थापन
- सार्वजनिक खर्च तथा प्राकृतिक स्रोतबाट प्राप्त हुने रोयल्टी सम्बन्धी नीति, कानून, मापदण्ड तथा नियमन र सोको सङ्गलन तथा बाँडफाँड
- आफ्नो क्षेत्रभित्र राजस्वका दर अन्य शुल्क निर्धारण, संघीय र प्रदेश कानून बमोजिम प्राकृतिक श्रोत साधन र सेवा शुल्क जस्ता रोयल्टी सङ्गलन, समन्वय र नियमन
- स्थानीय पूर्वाधार सेवा र उपयोगमा सेवा शुल्क तथा दस्तुर (नीति, कानून, मापदण्ड, नियमन, शुल्क निर्धारण, संकलन तथा व्यवस्थापन)
- मालपोत संकलन
- कानून बमोजिम ढुंगा, गिट्टी, वालुवा, माटो, नुन, स्लेट, फायरक्लेजस्ता खानी खनीज पदार्थको सर्वेक्षण, अन्वेषण, उत्खनन र सो सम्बन्धी रोयल्टी सङ्गलन
- ट्रेकिङ, कायाकिङ, क्यानोनिङ, बञ्जी जम्पिङ, जिपफ्लायर, चापिटङ्ग शुल्क
- सामुदायिक वनको सञ्चालन र व्यवस्थापनबाट प्राप्त रोयल्टी सङ्गलन
- पानीधट्ट, कूलो, पैनी जस्ता सेवा सञ्चालनबाट प्राप्त रोयल्टी सङ्गलन
- प्राकृतिक स्रोतको उपयोग सम्बन्धी नीति निर्धारण र कार्यान्वयन तथा प्रदेश र संघीय मापदण्ड पालना
- प्रचलित कानून बमोजिम दण्ड जरिवाना
- बाँकी बक्यौता रकमको लगत र असुल उपर
- करदाता शिक्षा तथा करदाता विवरण अद्यावधिक
- वित्तीय स्रोत साधनको समतामूलक बाँडफाँड
- आर्थिक साधनको महत्तम उपयोग तथा परिचालन
- राजश्व परामर्श समिति सम्बन्धी विषय
- स्थानीय राजस्व प्रवर्द्धनका लागि प्रोत्साहन,
- राजश्वको सम्भाव्यता अध्ययन
- राजस्व सूचना तथा तथ्याङ्को आदान प्रदान
- संघीय तथा प्रदेश कानून बमोजिम बजेट घाटापूर्तिको स्रोत व्यवस्था

(ख) आर्थिक प्रशासन उपशाखा

- आर्थिक (कार्यविधी) नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन, आर्थिक प्रशासन र व्यवस्थापन
- बजेट सीमा निर्धारण, बजेट तर्जुमा, कार्यान्वयन र नियमन
- सञ्चित कोष तथा आकस्मिक कोषको व्यवस्थापन
- लगानी र लाभांशको व्यवस्थापन
- लेखा व्यवस्थापन, खर्च, राजश्व, धरौटी, कार्यसंचालन कोष तथा अन्य सरकारी कोष तथा संपत्तिको एकीकृत विवरण
- समष्टिगत आर्थिक अवस्थाको विश्लेषण
- ऋण तथा अनुदानको व्यवस्थापन र नियमन
- लगानी प्रक्षेपण (सहकारी, सहकारी तथा निजी) र वित्तीय व्यवस्थापन

- कारोबारको लेखांकन, नियन्त्रण तथा व्यवस्थापन
- राजश्व तथा व्ययको अनुमान
- बेरुजु फछ्यौट
- आर्थिक प्रशासन र व्यवस्थापन सम्बन्धी अन्य विषय ।

### ३. शहरी पूर्बाधार विकास शाखा

#### (क) सडक तथा यातायात व्यवस्था उपशाखा

- स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक तथा यातायात सम्बन्धी नीति, कानून, मापदण्ड तथा नियमन
- स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक, झोलुङ्गे पुल, पुलेसा र तटबन्धन सम्बन्धी गुरुयोजनाको तर्जुमा, कार्यान्वयन र स्तरोन्नतिका आयोजनाको पहिचान, अध्ययन, कार्यान्वयन, मर्मत, सम्भार यातायात सुरक्षा व्यवस्थापन र नियमन
- स्थानीय सार्वजनिक यातायातको रुट निर्धारण, अनुमति, नवीकरण, खारेजी, सेवाको गुणस्तर, भाडा दर निर्धारण र नियमन
- ट्रायाक्सी सेवा अनुमती, व्यवस्थापन र नियमन
- ट्रली बस, ट्रामजस्ता मध्यम क्षमताका मास ट्रान्जिट प्रणालीको नीति, योजना, मापदण्ड, कार्यान्वयन, नियमन
- वातावरणमैत्री, जलवायु परिवर्तन अनुकूलन, अपाङ्गता र लैङ्गिगमैत्री यातायात प्रणालीको प्रवर्द्धन
- आधारभूत यातायात सम्बन्धमा प्रदेश सरकारसंग समन्वय
- यातायात क्षेत्रमा लगानी अभिवृद्धि
- यातायात सुविधामा नागरिकको सरल, सहज र समान पहुँच
- यातायात क्षेत्रमा वातावरणमैत्री प्रविधिलाई प्रोत्साहन
- निजी यातायात नियमन व्यवस्थापन

#### (ख) जलविद्युत, उर्जा, सडक वर्ती उपशाखा

- साना जलविद्युत आयोजना, नवीकरणीय उर्जा तथा वैकल्पिक ऊर्जा सम्बन्धी सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- वैकल्पिक ऊर्जा सम्बन्धी प्रविधि विकास र हस्तान्तरण, क्षमता अभिवृद्धि/प्रवर्द्धन,
- विद्युत वितरण प्रणाली र सेवाको व्यवस्थापन, सञ्चालन र नियमन
- जनसहभागितामा आधारित स्वदेशी लगानीलाई प्राथमिकता दिई जलस्रोतको बहुउपयोगी विकास कार्यक्रमको तर्जुमा र कार्यान्वयन
- स्थानीय विद्युत वितरण प्रणाली र सेवाको व्यवस्थापन, सञ्चालन र नियमन
- सडक वर्तीको व्यवस्था

#### (ग) सिंचाई तथा जलउत्पन्न प्रकोप नियन्त्रण उपशाखा

- सिंचाई सम्बन्धी नीति, कानून, मापदण्ड निर्धारण र नियमन
- सिंचाई सम्बन्धी गुरुयोजनाको तर्जुमा, कार्यान्वयन र स्तरोन्नतिका आयोजनाको पहिचान, अध्ययन, कार्यान्वयन, मर्मत, सम्भार र नियमन,
- स्थानीय साना, सतह तथा भूमिगत सिंचाई प्रणालीको सञ्चालन निर्माण, सुधार, मर्मत सम्भार तथा सेवा शुल्कको निर्धारण र सङ्कलन व्यवस्थापन
- जलउत्पन्न प्रकोप नियन्त्रण सम्बन्धी स्थानीय
- तटबन्ध, नदी नियन्त्रण तथा नदी व्यवस्थापन र नियमन

- साना जल उपयोग सम्बन्धी आयोजना तर्जुमा, कार्यान्वयन र अनुगमन ।

(घ) सूचना तथा सञ्चार प्रविधि विकास तथा विस्तार र एफ.एम. सञ्चालन उपशाखा

- आफ्नो क्षेत्रभित्र इन्टरनेट सेवा, टेलिसेन्टर, केबुल तथा तारविहीन टेलिभिजन प्रसारणको अनुमति, नवीकरण र नियमन
- एक सय वाटसम्मको एफ. एम. रेडियो सञ्चालन अनुमति, नवीकरण र नियमन
- आफ्नो क्षेत्रभित्र पत्रपत्रिकाको प्रकाशन अनुमति, अभिलेख तथा नियमन
- अभिलेख व्यवस्थापनमा नवीनतम सूचना प्रविधिको प्रयोग
- सूचना तथा सञ्चार प्रविधिमा सर्वसाधारण जनताको सहज र सरल पहुँच तथा सूचना प्रविधिको विकास र विस्तार सम्बन्धी कार्यक्रम तर्जुमा र कार्यान्वयन
- बैज्ञानिक अध्ययन, अनुसन्धान र प्रविधि विकासमा लगानी
- सूचना तथा सञ्चार प्रविधिमा आधारित तथाङ्ग व्यवस्थापन ।

(ड) खानेपानी व्यवस्थापन उपशाखा

- स्थानीय खानेपानी सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- खानेपानी महसुल निर्धारण र खानेपानी सेवा व्यवस्थापन
- सार्वजनिक स्थलमा पिउने पानी व्यवस्थापन
- पानी मुहानको संरक्षण
- स्वच्छ खानेपानी आपूर्ति सम्बन्धी अन्य विषय ।

(च) सार्वजनिक निजी साभेदारी इकाई

- स्थानीय सार्वजनिक-निजी साभेदारी सम्बन्धी स्थानीय नीति, योजना निर्माण
- स्थानीय सार्वजनिक-निजी साभेदारीका आयोजना छनौट तथा कार्यान्वयन
- सार्वजनिक सामुदायिक साभेदारी
- स्थानीय विकासमा निजी क्षेत्रको प्रबर्द्धन

#### ४. आर्थिक विकास शाखा

(क) कृषि, पशुपन्थी तथा सहकारी

##### कृषि

- कृषि, कृषि प्रसार, कृषि उत्पादन व्यवस्थापन सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- कृषि बजार सूचना, कृषि बजार तथा हाटबजारको पूर्वाधार निर्माण, साना सिँचाई निर्माण, तालिम, प्रविधि प्रसार, प्राविधिक टेवा, कृषि सामाग्री आपूर्ति र कृषक क्षमता विकास कार्यक्रमको सञ्चालन
- कृषिजन्य प्राकृतिक प्रकोप तथा महामारी रोगको नियन्त्रण
- कृषि वातावरण संरक्षण तथा जैविक विविधताको संरक्षण र प्रवर्द्धन
- कृषि प्रसार तथा जनशक्तिको प्रक्षेपण, व्यवस्थापन र परिचालन
- उच्च मूल्ययुक्त कृषिजन्य वस्तुको प्रवर्द्धन, विकास तथा बजारीकरण
- कृषिसम्बन्धी वीमा र कर्जा सहजीकरण
- शीत भण्डारणको व्यवस्थापन
- कृषकहरूको क्षमता अभिवृद्धि, प्राविधिक सेवा, टेवा, सीप विकास र सशक्तीकरण
- कृषि वीउविजन, नश्ल, मलखाद र रसायन तथा औषधिहरूको आपूर्ति, उपयोग र नियमन

- कृषक समूह, कृषि सहकारी र कृषि सम्बन्धी स्थानीय सङ्घ संस्थाहरूको समन्वय, व्यवस्थापन र नियमन
- कृषि सम्बन्धी प्राविधिको संरक्षण र हस्तान्तरण
- कृषि तथ्याङ्को व्यवस्थापन र सूचना प्रणाली तथा कृषि सम्बन्धी सूचनाको प्रचारप्रसार
- कृषि स्रोत केन्द्रको स्थापना र व्यवस्थापन

#### पशुपन्धी

- पशुपालन र पशु स्वास्थ्य सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- पशुपन्धी बजार सूचना, हाटबजारको पूर्वाधार निर्माण, तालिम, प्राविधिक टेवा, कृषक क्षमता विकास कार्यक्रमको सञ्चालन र नियमन
- पशुपन्धीजन्य प्राकृतिक प्रकोप तथा महामारी रोगको नियन्त्रण
- पशुपन्धी चिकित्सा सेवाको व्यवस्थापन,
- पशुनश्ल सुधार पद्धति विकास र व्यवस्थापन
- पशुपन्धी सम्बन्धी बीमा र कर्जा सहजीकरण
- स्थानीय चरन तथा खर्क विकास र व्यवस्थापन
- पशु आहारको गुणस्तर नियमन
- स्थानीयस्तरमा पशुपन्धी सम्बन्धी तथ्याङ्को व्यवस्थापन र सूचना प्रणाली
- पशु बधशाला र शीत भण्डारणको व्यवस्थापन र नियमन
- पशुपालन तथा पशु स्वास्थ्य सम्बन्धी अन्य कार्य ।

#### सहकारी

- सहकारी संस्था सम्बन्धी स्थानीय नीति, कानून, मापदण्डको निर्माण, कार्यान्वयन र नियमन
- स्थानीय सहकारी संस्थाको दर्ता, अनुमति, खारेजी र विघटन
- सहकारी वचत तथा ऋण परिचालन सम्बन्धी स्थानीय मापदण्ड निर्धारण र नियमन
- सहकारी सम्बन्धी राष्ट्रिय, केन्द्रीय, विषयगत, प्रादेशिक र स्थानीय संघ संस्थासँग समन्वय र सहकार्य
- सहकारी सम्बन्धी स्थानीय तथ्याङ्क व्यवस्थापन र अध्ययन अनुसन्धान
- स्थानीय सहकारीको क्षमता अभिवृद्धि
- स्थानीय सहकारी क्षेत्रको प्रवर्द्धन, विकास र परिचालन ।

(ग) उद्योग तथा उद्यमशिलता विकास र खानी तथा खनिज पदार्थको संरक्षण उपशाखा

#### उद्योग

- लघु, घरेलु तथा साना उद्योगको दर्ता, नवीकरण, खारेजी र नियमन
- लघु, घरेलु तथा साना उद्योगको विकास र प्रवर्द्धन
- उद्यमशिलता प्रवर्द्धन
- व्यापारिक फर्म, पसलको दर्ता, अनुमति, नवीकरण, खारेजी र नियमन
- सीप विकास सम्बन्धी कार्यको प्रबर्द्धन ।

#### खानी तथा खनिज

- खानी तथा खनिज पदार्थको संरक्षण सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड तथा योजनाको कार्यान्वयन र नियमन,
- ढुङ्गा, गिटी, बालुवा, माटो, नुन, स्लेट, खरीढुङ्गा, फायरक्लेजस्ता खानीजन्य वस्तु सर्वेक्षण, अन्वेषण, उत्खनन्

- दुङ्गा, गिट्टी, बालुवा, माटो, खरीदुङ्गा, फायर क्ले, स्लेट तथा नुन, आदि खानीजन्य वस्तुको संरक्षण, विकास, उत्खनन् र उपयोग सम्बन्धी दर्ता, अनुमति, नवीकरण, खारेजी र व्यवस्थापन
- खानी तथा खनिज पदार्थ सम्बन्धी सूचना तथा तथ्याङ्क सङ्कलन, अभिलेखन तथा व्यवस्थापन
- भौगोलिक नक्सा प्रकाशन।

(घ) रोजगार प्रबद्धन तथा गरिबी न्यूनीकरण उपशाखा

- गरिबी निवारण सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, नियमन र अध्ययन अनुसन्धान
- गरिबी निवारणको स्थानीय रणनीति तर्जुमा
- गरिब घरपरिवार पहिचान सम्बन्धी स्थानीय सर्वेक्षण, सूचना व्यवस्थापन र नियमन
- गरिबी निवारण सम्बन्धी राष्ट्रिय, प्रादेशिक र स्थानीय संस्थासँग सम्पर्क, समन्वय र सहकार्य
- रोजगार तथा बेरोजगारको तथ्याङ्क सङ्कलन, प्रशोधन र सूचना प्रणालीको स्थापना
- स्थानीयस्तरमा रहेका विदेशी श्रमिकको लगत सङ्कलन तथा सूचना व्यवस्थापन
- पहिचान भएका गरिब घरपरिवार एवं लक्षित समूह सम्बन्धी स्थानीय योजना, कार्यक्रम, स्रोत परिचालन र व्यवस्थापन
- संघीय र प्रदेश कानून बमोजिम स्थानीय तहमा सुकुम्बासीको पहिचान र अभिलेख व्यवस्थापन
- सुकुम्बासी सम्बन्धी जीविकोपार्जन र बसोबास व्यवस्थापन
- रोजगारीका अवसर सिर्जना सम्बन्धी

#### ५. सामाजिक विकास शाखा

(क) आधारभूत तथा माध्यमिक शिक्षा कार्यालय

- प्रारम्भिक बाल शिक्षा तथा विद्यालय शिक्षा, अनौपचारिक शिक्षा, खुला तथा वैकल्पिक शिक्षा (गुरुकुल, मदरसा, गुम्बा आदि), निरन्तर सिकाइ तथा विशेष शिक्षा सम्बन्धी नीति, कानून, मापदण्ड, योजनाको निर्माण, कार्यान्वयन र नियमन
- प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको योजना तर्जुमा, सञ्चालन, अनुमति र नियमन
- पाठ्यक्रम र पाठ्यसामग्रीको वितरण तथा कार्यान्वयन
- विद्यालय शिक्षक तथा कर्मचारी व्यवस्थापन
- विद्यालयको नक्साङ्कलन, अनुमति, स्वीकृति, समायोजन तथा नियमन
- शैक्षिक पूर्वाधार निर्माण र मर्मत सम्भार
- आधारभूत तह (कक्षा ८) को परीक्षा व्यवस्थापन
- विद्यार्थी सिकाइ उपलब्धीको परीक्षण र व्यवस्थापन
- विद्यार्थी प्रोत्साहन तथा छात्रवृत्तिको व्यवस्थापन
- शैक्षिक परामर्श सेवाको अनुमति तथा नियमन
- स्थानीयस्तरको शैक्षिक ज्ञान, सीप र प्रविधिको संरक्षण, प्रबद्धन र स्तरीकरण
- माध्यमिक तहसम्मको शैक्षिक कार्यक्रमको समन्वय र नियमन
- पुस्तकालय एवं पत्रपत्रिका
- स्थानीय पुस्तकालय, वाचनालय तथा सामुदायिक अध्ययन केन्द्र सञ्चालन तथा व्यवस्थापन।

(ख) खेलकुद तथा अतिरिक्त क्रियाकलाप इकाई

- स्थानीयस्तरमा खेलकुद प्रशासन तथा सङ्घ संस्थाको नियमन र समन्वय
- खेलकुदको संरचनाको पूर्वाधार निर्माण, सञ्चालन तथा विकास
- खेलकुदको विकास र प्रबद्धन

- खेलकूद प्रतियोगीता आयोजना र सहभागीता
- अतिरिक्त क्रियाकलाप सम्बन्धी विषय ।

(ग) आधारभूत स्वास्थ्य तथा सरसफाई कार्यालय

- आधारभूत स्वास्थ्य र सरसफाई सम्बन्धी नीति, कानून, मापदण्ड, योजनाको निर्माण, कार्यान्वयन तथा नियमन
- राष्ट्रिय तथा प्रदेशस्तरीय लक्ष्य र मापदण्ड बमोजिम स्थानीयस्तरको स्वास्थ्य सम्बन्धी लक्ष्य र गुणस्तर निर्धारण
- राष्ट्रिय र प्रादेशिक मापदण्ड अनुरूप जनरल अस्पताल, नर्सिङ्ग होम, निदान केन्द्र तथा अन्य स्वास्थ्य संस्थाहरूको क्लिनिक दर्ता, सञ्चालन अनुमति र नियमन
- आधारभूत स्वास्थ्य सेवाको सञ्चालन र प्रबन्धन
- अस्पताल र अन्य स्वास्थ्य संस्थाको स्थापना तथा सञ्चालन
- स्वास्थ्य सेवा सम्बन्धी भौतिक पूर्वाधार विकास तथा व्यवस्थापन
- सरसफाई सचेतनाको अभिवृद्धि
- रक्त सञ्चार सेवा तथा स्थानीय र शहरी स्वास्थ्य सेवा
- औषधि पसल सञ्चालन र नियमन
- औषधिजन्य वनस्पति, जटीबुटी र अन्य औषधिजन्य वस्तुको उत्पादन, प्रशोधन र वितरण
- स्वास्थ्य बीमा लगायतका सामाजिक सुरक्षा कार्यक्रमको व्यवस्थापन
- औषधि तथा अन्य मेडिकल उत्पादनहरूको न्यूनतम मूल्य निर्धारण र नियमन
- औषधिको उचित प्रयोग र सूक्ष्मजीव निरोधक प्रतिरोध न्यूनीकरण
- औषधि र स्वास्थ्य उपकरणको खरीद, भण्डाण र वितरण
- स्वास्थ्य सूचना प्रणालीको व्यवस्थापन
- जनस्वास्थ्य निगरानी (पब्लिक हेल्थ सर्भेलेन्स)
- प्रवर्द्धनात्मक, प्रतिकारात्मक, उपचारात्मक, पुनर्स्थापनात्मक र प्यालिएटिभ स्वास्थ्य सेवाको सञ्चालन
- स्वस्थ जीवनशैली, पोषण, शारीरिक व्यायाम, योग अभ्यास, स्वास्थ्य वृत्तको पालना, पञ्चकर्म लगायतका जनस्वास्थ्य सेवाको प्रवर्द्धन
- जुनोटिक र कीटजन्य रोगको नियन्त्रण तथा व्यवस्थापन
- सुर्ति, मदिरा र लागू पदार्थजन्य वस्तुको प्रयोग नियन्त्रण तथा सचेतना अभिवृद्धि
- आयुर्वेदिक, युनानी, आम्ची, होमियोप्याथिक, प्राकृतिक चिकित्सा लगायतका परम्परागत स्वास्थ्य उपचार सेवाको व्यवस्थापन
- जनस्वास्थ्य, आपत्कालीन स्वास्थ्य तथा महामारीको नियन्त्रण योजना र कार्यान्वयन
- सरुवा तथा नसर्ने रोगको नियन्त्रण तथा रोकथाम
- आकस्मिक स्वास्थ्य सेवा प्रवाह ।

(घ) लैंगिक समानता तथा सामाजिक सुरक्षा उपशाखा

लैंगिक समानता इकाई

- महिला हक सम्बन्धी नीति, योजना कार्यान्वयन, समन्वय र नियमन
- महिलाको आर्थिक, सामाजिक, राजनीतिक सशक्तिकरण, क्षमता विकास
- लैंगिक हिंसा निवारणका लागि निरोधात्मक, प्रवर्द्धनात्मक, संरक्षणात्मक उपाय र पुनःस्थापना
- लैंगिक उत्तरदायी बजेट

वालवालिका, किशोर किशोरी तथा युवा इकाई

- बालबालिकाको हकहीत संरक्षण सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- बालबालिकाको हकहीत संरक्षण
- बालमैत्री शासकीय प्रवन्ध, बाल क्लब, बाल संरक्षण समिति तथा बाल सञ्जाल
- बालबालिकाको हकहीत संरक्षण सम्बन्धमा संघ, प्रदेश तथा अन्य निकायसँग सम्पर्क, समन्वय तथा सहकार्य,
- बालबालिका परिवार सहयोग
- वैकल्पिक स्याहार पद्धतिको कार्यान्वयन
- बाल न्याय
- बाल गृह, पुनःस्थापना केन्द्र, शिशु स्याहार केन्द्र र बाल विकास केन्द्र व्यवस्थापन
- असहाय बालबालिकाका, सडक बालबालिका व्यवस्थापन
- बाल हिंसा नियन्त्रण
- बालसुधार तथा पुनःस्थापना केन्द्र स्थापना, संचालन अनुमती र नियमन
- आपत्कालीन बाल उद्धार कोष स्थापना र व्यवस्थापन
- युवा जागरण, सशक्तिकरण र परिचालन
- युवा सीप, उच्चमशिलता तथा नेतृत्व विकास

अपांगता भएका व्यक्ति तथा जेष्ठ नागरिक इकाई

- जेष्ठ नागरिकको लगत, परिचयपत्र, सम्मान, स्वास्थ्य सुविधा, सामाजिक सुरक्षा सम्बन्धी कार्य
- जेष्ठ नागरिक क्लब, दिवा सेवा केन्द्र, भेटघाट स्थल, आश्रय केन्द्रको सञ्चालन तथा व्यवस्थापन
- सङ्घ तथा प्रदेशसँगको समन्वयमा अपाङ्गता पुनःस्थापना केन्द्र तथा असक्त स्याहार केन्द्रको सञ्चालन र व्यवस्थापन
- अपाङ्गता भएका व्यक्ति तथा असहायको लगत अद्यावधिक, परिचयपत्र वितरण, सामाजिक सुरक्षा तथा सुविधाको व्यवस्थापन तथा वितरण
- अपाङ्गता भएका व्यक्तिमैत्री पूर्वाधार निर्माण तथा सञ्चालन
- अपाङ्गता भएका व्यक्ति र असक्तहरूको व्यवस्थापन सम्बन्धी अन्य कार्य ।
- एकल महिला सम्बन्धी कार्य

(च) गैरसरकारी संस्था परिचालन, समन्वय तथा नियमन उपशाखा

- स्थानीयस्तरमा समाजकल्याण सम्बन्धी संघसंस्था (गैरसरकारी, सामाजिक तथा सामुदायिक संघसंस्था) को दर्ता, नवीकरण तथा नियमन
- गुठी, कोष तथा अन्य ट्रफ्टहरूको व्यवस्थापन
- निजी तथा गैरसरकारी क्षेत्रसँग समन्वय र सहकार्य
- समन्वय र परिचालन
- सामाजिक संघसंस्था सम्बन्धी अन्य विषय ।

(छ) सामाजिक सुरक्षा कार्यक्रम तथा व्यक्तिगत घटना दर्ता उपशाखा

- सामाजिक सुरक्षा सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, नियमन र अध्ययन अनुसन्धान
- सङ्घ तथा प्रदेशले निर्धारण गरेको मापदण्ड बमोजिम सामाजिक सुरक्षा सम्बन्धी कार्यक्रम कार्यान्वयन
- सामाजिक सुरक्षाको कार्यान्वयनको लागि सङ्घ, प्रदेश र स्थानीय सङ्घ संस्थासँग सम्पर्क, समन्वय र सहकार्य
- स्थानीय सामाजिक सुरक्षा योजना र व्यवस्थापन तथा आवश्यक तथ्यांक संकलन एवं व्यवस्थापन

- आधुनिक प्रविधिमार्फत व्यक्तिगत घटना दर्ता (जन्म, मृत्यु, विवाह, बसाईसराई, सम्बन्ध विच्छेद र धर्मपुत्र धर्मपुत्री), अभिलेख व्यवस्थापन तथा प्रतिवेदन

(ज) संस्कृति, सम्पदा, ललितकला तथा पर्यटन प्रबर्द्धन उपशाखा

- भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास सम्बन्धी स्थानीयस्तरको नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- पुरातत्व, प्राचीन स्मारक तथा सङ्ग्रहालयको संरक्षण, सम्भार, प्रबर्द्धन र विकास
- परम्परागरत रूपमा चलिआएका जात्रा तथा पर्वको सञ्चालन र व्यवस्थापन
- स्थानीय महत्वका धार्मिक तथा सांस्कृतिक सम्पदाको व्यवस्थापन
- पर्यटकीय महत्वका स्थल तथा सम्पदाको पहिचान, संरक्षण र प्रबर्द्धन
- पर्यटन पूर्वाधार विकास तथा प्रोत्साहन
- पुरातात्त्विक, धार्मिक महत्वका सम्पदाहरूको संरक्षण तथा सम्बर्द्धन
- भाषा, संस्कृति, जात्रा, पर्व र ललितकलाको संरक्षण, प्रबर्द्धन र विकास ।

**६. वन, वातावरण, फोहोरमैला तथा विपद् व्यवस्थापन शाखा**

(क) वन, वन्यजन्तु, भू-संरक्षण तथा जैविक विविधता संरक्षण शाखा

- वन, जङ्गल, वन्यजन्तु, चराचुरुङ्गी, जल उपयोग, वातावरण, पर्यावरण तथा जैविक विविधता सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- सामुदायिक, ग्रामीण तथा शहरी, धार्मिक, कबुलियती वनको संरक्षण, सम्बर्द्धन, उपयोग र नियमन
- वन उपभोक्ता समूहको व्यवस्थापन
- मध्यवर्ती क्षेत्रको सामुदायिक, धार्मिक र कबुलियती वनको व्यवस्थापन
- नदी किनार, नदी उकास, नहर किनार तथा सडक किनारमा वृक्षारोपण व्यवस्थापन
- निजी तथा व्यवसायिक वनको प्रबर्द्धन र नियमन
- सार्वजनिक खाली जग्गा, पाखा वा क्षेत्रमा वृक्षारोपण, सम्भार, उपयोग र व्यवस्थापन
- जडीबुटी तथा अन्य गैरकाष्ठ वन पैदावार सम्बन्धी, सर्वेक्षण, उत्पादन, सङ्ग्रहन, प्रबर्द्धन, प्रशोधन, र बजार व्यवस्थापन
- वनबीउ बगैँचा स्थापना, व्यवस्थापन र प्रबर्द्धन
- नर्सरी स्थापना, बिरुवा उत्पादन, वितरण, रोपण र प्रबर्द्धन
- वन्यजन्तु र चराचुरुङ्गीको संरक्षण, व्यवसायिक पालन, उपयोग र अनुगमन
- वन्यजन्तुबाट स्थानीय समुदायमा पर्ने प्रभाव रोकथाम, व्यवस्थापन
- स्थानीय प्राणी उद्यान (चिडियाखाना) को स्थापना र सञ्चालन
- स्थानीय वन्यजन्तु पर्यटन र आयआर्जन
- स्थानीयस्तरमा आखेटोपहारको व्यवस्थापन
- वन, वन्यजन्तु तथा चराचुरुङ्गीको अभिलेखाङ्गन र अध्ययन अनुसन्धान
- रैथाने प्रजातिको संरक्षण र प्रवर्द्धन
- मिचाहा प्रजातिको नियन्त्रण
- जैविक विविधताको अभिलेख
- सामुदायिक भूसंरक्षण र सोमा आधारित आय आर्जन कार्यक्रम
- भूसंरक्षण र जलाधार व्यवस्थापनजन्य सामुदायिक अनुकूलन
- जलवायू परिवर्तन अनुकूलन कार्य
- आय आर्जनमा आधारित जडीबुटीको संरक्षण, प्रबर्द्धन, व्यवस्थापन

(ख) वातावरण, पर्यावरण एवं जलाधारक्षेत्र संरक्षण उपशाखा

- स्वच्छ, तथा स्वस्थ वातावरण र जलाधार तथा बन्ययजन्तुको संरक्षण व्यवस्थापन सम्बन्धी नीति, कानून, कार्यक्रम तर्जुमा, कार्यान्वयन र नियमन
- बृक्षारोपण, हरियाली तथा हरित क्षेत्रको प्रवर्द्धन
- वायु तथा ध्वनीको प्रदूषण नियन्त्रण
- हानिकारक पदार्थहरूको नियमन तथा नियन्त्रण
- वातावरणीय जोखिम न्यूनीकरण
- न्यून कार्बनमुखी तथा वातावरणमैत्री विकास अवलम्बन
- वातावरण संरक्षण क्षेत्र निर्धारण र व्यवस्थापन
- पहिरो नियन्त्रण
- जलवायू परिवर्तन अनुकूलन कार्यक्रम

(ग) फोहरमैला व्यवस्थापन उपशाखा

- फोहरमैला सङ्कलन, पुनः उपयोग, प्रशोधन, विसर्जन र सोको सेवा शुल्क निर्धारण र नियमन
- त्याण्डफिल साईट व्यवस्थापन
- सरसफाई तथा स्वास्थ्यजन्य फोहोरमैलाको व्यवस्थापन
- सार्वजनिक शौचालय व्यवस्थापन

(घ) विपद् व्यवस्थापन, बारुण यन्त्र, एम्बुलेन्स उपशाखा

- विपद् व्यवस्थापन सम्बन्धी नीति, कानून, मापदण्ड तथा स्थानीयस्तरका आयोजनाको कार्यान्वयन र नियमन
- विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना, जोखिम न्यूनीकरण कार्य योजना
- विपद् पूर्व तयारी, खोज तथा उद्धार, राहत सामग्रीको पूर्व भण्डारण, वितरण र समन्वय
- विपद् जोखिम क्षेत्रको नक्साङ्कलन तथा बस्तीहरूको पहिचान र स्थानान्तरण
- विपद् व्यवस्थापनमा सङ्घ, प्रदेश र स्थानीय समुदाय, संघ संस्था, निजीक्षेत्रसँग सहयोग, समन्वय र सहकार्य
- विपद् कोषको स्थापना तथा सञ्चालन र स्रोत साधनको परिचालन
- विपद् पश्चात् स्थानीयस्तरको पुनर्स्थापना र पुनर्निर्माण
- विपद् सम्बन्धी तथ्याङ्क व्यवस्थापन र अध्ययन अनुसन्धान
- प्राकृतिक प्रकोपको रोकथाम र पूर्व तयारी
- विपद् जोखिम न्यूनीकरणका लागि पूर्व सूचना प्रणाली सम्बन्धी कार्यक्रमको तर्जुमा र कार्यान्वयन,
- बारुण यन्त्र तथा एम्बुलेन्सको सञ्चालन तथा व्यवस्थापन
- स्थानीय आपतकालीन कार्य सञ्चालन प्रणाली

७. भूमि व्यवस्थापन तथा भवन नियमन शाखा

(क) भू-उपयोग तथा वस्ती विकास उपशाखा

- शहरीकरण, बस्ती विकास सम्बन्धी नीति, कानून, मापदण्ड तथा सो सम्बन्धी योजना तर्जुमा, आयोजना पहिचान, अध्ययन, कार्यान्वयन र नियमन
- आधारभूत आवासका योजना तर्जुमा र कार्यान्वयन
- नगरपालिकामा अव्यवस्थित बसोबास व्यवस्थापन कार्यक्रमको तर्जुमा र कार्यान्वयन
- आधारभूत बसोबास सम्बन्धमा प्रदेश सरकारसँग समन्वय
- योजनाबद्ध र व्यवस्थित वस्ती विकासका कार्यक्रमको तर्जुमा कार्यान्वयन

- एकीकृत बस्ती विकासका लागि जग्गाको एकीकरण तथा जग्गा विकास र व्यवस्थापन
- आफ्नो क्षेत्रको भूउपयोग नीति, योजना, कार्यक्रम तर्जुमा र कार्यान्वयन
- व्यवस्थित बस्ती विकासका कार्यक्रमको तर्जुमा र कार्यान्वयन
- संघीय र प्रदेश कानुन बमोजिम स्थानीय तहमा सुकुम्वासी पहिचान र अभिलेख व्यवस्था
- स्थानीयस्तरमा सुकुम्वासी सम्बन्धी जीविकोपार्जन र वसोवास व्यवस्था
- एकीकृत बस्ती विकासका लागि जग्गाको एकीकरण तथा जग्गा विकास र व्यवस्थापन ।

(ख) जग्गा नापी तथा नक्शा, घरजग्गा धनी पुर्जा उपशाखा

- घरजग्गा धनी दर्ता प्रमाणपुर्जा वितरण तथा लगत व्यवस्थापन
- भूमिको वर्गीकरण अनुसारको लगत
- जग्गाको कित्ताकाट र भूमी लगत (नक्शा, स्रेस्ता) निर्माण र संरक्षण
- सरकारी प्रयोजनका लागि जग्गा प्राप्ति, मुआब्जा निर्धारण तथा वितरणमा समन्वय र सहजीकरण
- जग्गा विवाद समाधानमा मेलमिलाप र मध्यस्थता
- विश्व सम्पदा सूचीमा परेका स्मारक र पुरातात्त्विक महत्व लगायत वन, सीमसार क्षेत्र, तटवर्ती क्षेत्रका जग्गा सम्बन्धी लगत

(ग) भवन तथा भवन संहिता एवं निर्माण इजाजत (डिजाइन समेत) उपशाखा

- भवन सम्बन्धी नीति, कानून, मापदण्ड तथा सो सम्बन्धी योजना तर्जुमा, आयोजना पहिचान, अध्ययन, कार्यान्वयन र नियमन,
- राष्ट्रिय भवन संहिता तथा मापदण्ड बमोजिम भवन निर्माण अनुमति र नियमन
- भवन निर्माणको नक्शा स्वीकृति, संशोधन, नियमन
- पुरातत्व, प्राचीन स्मारक र संग्रहालय संरक्षण, सम्बर्द्धन र पुनःनिर्माण,
- सरकारी भवन, विद्यालय, सामुदायिक भवन, सभागृह तथा अन्य सार्वजनिक भवन तथा संरचना निर्माण र मर्मत संभार,

#### **८. न्याय, कानून तथा मानव अधिकार प्रवर्द्धन शाखा**

(क) नगर प्रहरी व्यवस्थापन उपशाखा

- संघीय तथा प्रदेश कानूनको अधिनमा रही नगर प्रहरीको सञ्चालन तथा व्यवस्थापन नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन,
- नगर प्रहरीमार्फत देहायका कार्य सम्पादन गर्ने,
  - नीति, कानून, मापदण्ड, निर्णयहरु कार्यान्वयनमा सहयोग,
  - सम्पत्तिको संरक्षण,
  - नगरपालिकामा हुने सभा समारोह, परम्परा तथा जात्रा चाडपर्वको व्यवस्थापनमा सहयोग,
  - स्थानीय बजार तथा पार्किङ स्थलको व्यवस्थापनमा सहयोग,
  - नगर प्रहरी सम्बन्धी कार्यपालिकाले तोके बमोजिमका नीति, योजना, कार्यक्रम कार्यान्वयन,
  - नगर बस्ती सरसफाई सम्बन्धी मापदण्डको कार्यान्वयन र कसूर उपर छानविन र अनुसन्धान,
  - स्थानीय न्यायिक समितिले गरेका आदेश, फैसला कार्यान्वयनमा सहयोग,
  - कार्यालय परिसर, सम्पदा, सार्वजनिक, ऐलानी, पर्ति जग्गा, सार्वजनिक भवन तथा भौतिक पूर्वाधारको संरक्षण र सुरक्षा,
  - विपद् व्यवस्थापनमा सहयोग,
  - अपराध रोकथाम तथा अनुसन्धानमा सहयोग,
  - फूटपाथ व्यवस्थापन
  - निर्माण नियमन

## ○ गुणस्तर नियन्त्रण

- नगर प्रहरी सम्बन्धी अन्य कार्य ।

(ख) न्याय, कानून तथा मानव अधिकार प्रवर्द्धन उपशाखा

- न्यायिक समितिको सचिवालय, न्याय, कानून, मानव अधिकार प्रवर्द्धन तथा मेलमिलाप र मध्यस्थता, निर्णय तथा फैसला कार्यान्वयन
- न्यायिक समितिको सचिवालय सम्बन्धी कार्य
- न्याय तथा कानूनी राज्यको परिपालना
- मानव अधिकारको संरक्षण तथा प्रवर्द्धन
- व्यक्ति र समुदायबीच मेलमिलाप र मध्यस्थताको व्यवस्थापन
- न्यायिक निर्णय तथा फैसला कार्यान्वयन

(ग) विधायन उपशाखा

- कार्यपालिका तथा सभामा पेश गर्नुपर्ने विभिन्न नीति, नियम तथा कानूनको मसौदामा संयोजन र समन्वय
- नीति, कानुनको प्रमाणीक प्रतिको संरक्षण, प्रकासन र अभिलेख
- विधायन सम्बन्धी अन्य कार्य ।

## ६. योजना, अनुगमन तथा तथ्यांक शाखा

(क) योजना उपशाखा

- विकास आयोजना तथा परियोजना सम्बन्धी नीति, कानून, मापदण्ड, योजना र नियमन
- स्थानीय विकास नीति, अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन विकास योजना तर्जुमा, अनुगमन तथा मूल्यांकन
- आर्थिक, सामाजिक, साँस्कृतिक, वातावरणीय, प्रविधि र पूर्वाधारजन्य विकासका लागि आवश्यक आयोजना तथा परियोजनाहरूको तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन
- वार्षिक विकास कार्यक्रम, आयोजना तर्जुमा, कार्यान्वयन
- विकास निर्माण प्रकृयामा स्थानीय जनसहभागिता अभिवृद्धिका कार्यक्रम तर्जुमा र कार्यान्वयन
- विकास योजनाहरूको वातावरणीय प्रभाव मूल्यांकन
- उपभोक्ता समितिको विवरण, क्षमता विकास
- विकासका प्राथमिकता प्राप्त क्षेत्र निर्धारण
- संघीय र प्रादेशिक आयोजना, परियोजना कार्यान्वयनमा समन्वय, सहजीकरण र सहयोग
- विकास आयोजना तथा परियोजना सम्बन्धी अन्य कार्य ।

(ख) अनुगमन तथा मूल्यांकन उपशाखा

- विकास आयोजनाको अनुगमन, आवधिक प्रगति तथा प्रतिफलको समीक्षा
- विकास योजनाको अनुगमन तथा मूल्यांकनको आधार तथा प्रक्रिया निर्धारण
- आयोजनाको अध्ययन, अनुसन्धान तथा प्रभाव मूल्याङ्कन
- विषयक्षेत्रगत नीतिको अनुगमन तथा मूल्यांकन

(ग) तथ्यांक व्यवस्थापन उपशाखा

- तथ्यांक संकलन, व्यवस्थापन तथा प्रयोग सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- सूचना तथा अभिलेख केन्द्रको स्थापना तथा सञ्चालन
- स्थानीय तथ्यांक संकलन, प्रशोधन, अभिलेखिकरण तथा वितरण

- आधारभूत तथ्यांक संकलन र व्यवस्थापन : जनसाइँयक, प्राकृतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, भौतिक पूर्वाधार, रोजगारीको अवस्था, कूल ग्राहस्थ्य उत्पादन, प्रतिव्यक्ति आय, मानव विकास सूचकाङ्क, राजश्व तथा आयव्यय समेतको तथ्याङ्क सङ्ग्रहन र प्रशोधन गरी सूचना प्रणालीमा आवद्धता र पार्श्व चित्र तथा श्रोत नक्साको अद्यावधिक एवं अभिलेख
- बेरोजगारको तथ्यांक संकलन
- स्थानीय व्यापारको तथ्याङ्क प्रणाली र अध्ययन अनुसन्धान
- सामाजिक सुरक्षा सम्बन्धी स्थानीय तथ्याङ्क र सूचना व्यवस्थापन
- सम्पन्न भएका तथा चालू योजनाको विवरण
- विषेषज्ञता सूचना, तथ्यांकको संकलन, अभिलेख
- प्रदेश तथा संघसँग तथ्यांक एवं सूचना आदानप्रदान र समन्वय
- सम्भाव्य प्राकृतिक श्रोत तथा साधनको अभिलेख (प्रोफाईल) व्यवस्थापन
- नगरपालिकाको आवधिक तथा वार्षिक कार्यक्रम र बजेट स्वीकृति ।

### **वडा समितिबाट सम्पादन हुने कार्य**

#### **(क) वडास्तरीय तथ्याङ्क संकलन तथा अद्यावधिक गर्ने:**

- आफ्नो वडा भित्रको बस्तुगत विवरण (नदीनाला, जैविक विविधता, खनिज पदार्थ, जनसंख्याको बनोट, आर्थिक अवस्था, उद्योगधन्दा, शिक्षा तथा स्वास्थ्य सम्बन्धी विवरण आदि) तयार गर्ने, अद्यावधिक गर्दै लैजाने,
- निजी घर तथा घर परिवारको लगत राख्ने,
- ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक तथा धार्मिक महत्वका सम्पदा, प्राचीन स्मारक, सार्वजनिक तथा सामुदायिक भवन, सार्वजनिक, ऐलानी, पर्ती जग्गाको लगत राख्ने तथा संरक्षण गर्ने,
- खुला क्षेत्र, चोक, घाट, पाटी, पौवा, सत्तल, धर्मशाला, मठ, मन्दिर, गुम्बा, मस्जिद, देवस्थल, मदरसा, पर्ती जग्गा, डाँडापाखा, चरनक्षेत्र, पानीको मूल, पोखरी, तलाउ, इनार, कुवा, धारा, ढुँगेधारा, गुठीघर, बाटो, सडक, पुल पुलेसा, कुलो नहर, पानी घट्ट, मिलको तथ्याङ्क सङ्ग्रहन गरी अद्यावधिक लगत राख्ने, संरक्षण गर्ने र खण्डीकृत तथ्याङ्क र सूचना सहितको वडाको पार्श्व चित्र तयार तथा अद्यावधिक गर्ने ।

#### **(ख) वडाका विकास निर्माणका योजना तर्जुमा, कार्यान्वयन, अनुगमन तथा आवधिक प्रगति समीक्षा गर्ने:**

- सहभागीतामूलक योजना तर्जुमा प्रणाली अनुसार बस्ती वा टोलस्तरबाट योजना तर्जुमा प्रक्रिया अवलम्बन गरी बस्ती तथा टोलस्तरीय योजनाको माग सङ्ग्रहन, प्राथमिकीकरण तथा छनौट गर्ने,
- टोल विकास संस्थाको गठन र परिचालन तथा वडाभित्र सञ्चालन हुने योजनाहरूका लागि उपभोक्ता समितिको गठन तथा सोको अनुगमन गर्ने,
- वडाभित्रका योजना तथा भौतिक पूर्वाधारको संरक्षण, मर्मत सम्भार, रेखदेख तथा व्यवस्थापन गर्ने,

#### **(ग) वडाका विकास निर्माणका कार्यहरु गर्ने:**

- बालउद्यानको व्यवस्था गर्ने,
- अनौपचारिक शिक्षा कार्यक्रम तथा प्रारम्भिक बाल विकास केन्द्र सञ्चालन र व्यवस्थापन गर्ने,
- पुस्तकालय, वाचनालय, सामुदायिक सिकाई केन्द्र, बालक्लब तथा बालसञ्जालको सञ्चालन र व्यवस्थापन गर्ने,
- वडा तहको स्वास्थ्य केन्द्र तथा उप केन्द्रको व्यवस्थापन गर्ने,
- बालबालिकाहरूलाई वि.सि.जि., पोलियो, भिटामिन “ए” को व्यवस्था गर्ने,
- पोषण कार्यक्रमको सञ्चालन गर्ने,

- वडा तहमा स्वास्थ्य जनचेतना विकास तथा स्वास्थ्य सूचना कार्यक्रमको सञ्चालन गर्ने,
- शहरी तथा ग्रामीण स्वास्थ्य क्लिनिकको सञ्चालन गर्ने, गराउने,
- सार्वजनिक शैचालय तथा स्नान गृहको निर्माण र व्यवस्थापन गर्ने, गराउने,
- वडास्तरीय सामुदायिक धाराको प्रबन्ध, कुवा, इनार तथा पोखरीको निर्माण, संरक्षण र गुणस्तर नियमन गर्ने,
- घरबाट निकास हुने फोहरमैलाको सङ्गलन र व्यवस्थापन, चोक तथा गल्लीहरूको सरसफाई, ढल निकास, मरेका जनावरको व्यवस्थापन, सतही पानीको निकास तथा पानीको स्रोत संरक्षण गर्ने, गराउने,
- कृषि तथा फलफूल नर्सरीको स्थापना, समन्वय र प्रवर्द्धन तथा वडास्तरीय अगुवा कृषक तालिमको अभिमुखीकरण गर्ने,
- कृषि मलको माग सङ्गलन गर्ने,
- कृषिमा लाग्ने रोगहरूको विवरण तयार गर्ने,
- पशुपन्थी विकास तथा छाडा चौपायाको व्यवस्थापन,
- वडाभित्रको चरन क्षेत्र संरक्षण तथा व्यवस्थापन गर्ने,
- स्थानीय समुदायका चाडपर्व, भाषा संस्कृतिको विकासको लागि कला, नाटक, जनचेतनामूलक तथा सांस्कृतिक कार्यक्रम गर्ने गराउने,
- स्थानीय मौलिकता भक्लिने सांस्कृतिक रीतिरीवाजलाई संरक्षण तथा प्रवर्द्धन गर्ने,
- वडाभित्र खेलकुद पूर्वाधारको विकास गर्ने,
- अन्तर विद्यालय तथा वालक्लव मार्फत खेलकुद कार्यक्रमको सञ्चालन गर्ने गराउने,
- वडा क्षेत्रभित्रको वाटोघाटो चालू अवस्थामा राख्ने तथा राख्न सहयोग गर्ने,
- वडाभित्रका सडक अधिकारक्षेत्रमा अवरोध र अतिक्रमण गर्न नदिने,
- वाटोघाटोको वाढी, पहिरो पन्छाउने,
- घरेलु उद्योगको लगत सङ्गलन तथा सम्भाव्यता पहिचान गर्ने,
- वडाभित्र घरेलु उद्योगको प्रवर्द्धन गर्ने,
- प्रचलित कानून बमोजिम व्यक्तिगत घटना दर्ता, अद्यावधिक र सोको अभिलेख संरक्षण गर्ने,
- व्यक्तिगत घटना दर्ता सम्बन्धी जनचेतना कार्यक्रम सञ्चालन गर्ने,
- सामाजिक सुरक्षा भत्ता वितरण तथा अभिलेख अद्यावधिक गर्ने,
- वडालाई बालमैत्री बनाउने .
- वडाभित्र आर्थिक तथा सामाजिक रूपमा पछि परेका महिला, बालबालिका, दलित, अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक, अल्पसंख्यक, सीमान्तकृत समुदायको अभिलेख राखी सामाजिक र आर्थिक उत्थान सम्बन्धी काम गर्ने,
- विभिन्न समुदायका वीच सामाजिक सदभाव र सौहार्दता कायम गर्ने,
- बालविवाह, महिला विरुद्धको हिँसा, छुवाछुत, दहेज तथा दाइजो, हलिया प्रथा, छाउपडी, कमलरी प्रथा, बालश्रम, मानव बेचिखन, निरक्षरता जस्ता सामाजिक कुरिती र अन्यविश्वासको अन्त्य गर्ने, गराउने,
- प्रचलित कानूनको अधीनमा रही मालपोत तथा भूमि कर, व्यवसाय कर, वहाल कर, विज्ञापन कर, सःशुल्क पार्किङ, नयाँ व्यवसाय दर्ता, सिफारिस दस्तुर, सवारी साधन कर, मनोरञ्जन करको लेखाजोखा र सङ्गलन गरी नगरपालिकामा प्रतिवेदन सहित रकम बुझाउने,
- असक्त विरामी भएको बेवारिस वा असहाय व्यक्तिलाई नजिकको अस्पताल वा स्वास्थ्य केन्द्रमा पुर्याई औषधोपचार गराउने,
- असहाय वा बेवारिस व्यक्तिको मृत्यु भएमा निजको दाह संस्कारको व्यवस्था मिलाउने,
- सडक बालबालिकाको उद्धार र पुनर्स्थापना गर्ने, गराउने,

- वडाभित्रको सामुदायिक वन, वनजन्य सम्पदा र जैविक विविधताको संरक्षण र प्रवर्द्धन गर्ने,
- वडा, टोल, बस्तीस्तरमा हरियाली क्षेत्र विस्तार गर्ने गराउने,
- वडालाई वातावरणमैत्री बनाउने,
- प्राङ्गारिक कृषि, सुरक्षित मातृत्व, विद्यार्थी भर्ना, पूर्ण खोप, खुला दिशामुक्त सरसफाई, वातावरणमैत्री तथा बालमैत्री शासनजस्ता प्रवर्द्धनात्मक कार्यहरू गर्ने, गराउने ।

**(घ) कानून बमोजिमका नियमन कार्य गर्ने:**

- वडाभित्र सञ्चालित विकास योजना, आयोजना तथा संलग्न उपभोक्ता समितिहरूका कार्यको नियमन गर्ने,
- घर निर्माण गुणस्तर तथा भवन संहिता र मापदण्ड अनुसार भए नभएको अनुगमन गर्ने, सिकर्मी, डकर्मीलाई भूकम्प प्रतिरोधी भवन निर्माण सम्बन्धी तालिम दिने,
- खाद्यान्न, माछा, मासु, तरकारी, फलफूल, पेय पदार्थ तथा उपभोग्य सामग्रीको गुणस्तर र मूल्यसूची अनुगमन गरी उपभोक्ता हित संरक्षण गर्ने,
- वडाभित्रका उद्योग धन्दा र व्यवसायको प्रबर्द्धन गरी लगत राख्ने,
- हाट बजारको व्यवस्थापन गर्ने, गराउने,
- विद्युत चुहावट तथा चोरी नियन्त्रण गर्ने ।
- नाता, नागरिकता आदिको सिफारिस तथा प्रमाणित गर्ने ।
- आफ्नो भौगोलिक क्षेत्र भित्रको निर्माण कार्य तथा अन्य सेवको प्रयोजनका लागि निर्माण सामग्री, ज्याला, भाडा, तथा महशूलको स्थानीय दररेट तोक्ने ।
- आफ्नो वडाभित्रका उपभोक्ता समिति, सहकारी संस्था, निजी क्षेत्र लगायतका सबै विकास साझेदारहरूसँग विकास निर्माण तथा सार्वजनिक सेवा प्रवाहमा समन्वय गर्ने ।
- समय समयमा नेपाल कानूनले तोकेबमोजिम अन्य काम गर्ने ।

**(ड) अभिलेख व्यवस्थापन, सिफारिस तथा प्रमाणित गर्ने**

- पञ्जिकरण, नागरिकता तथा अभिलेख व्यवस्थापन
  - महानगरपालिकामा व्यक्तिगत घटनाको स्थानीय तथ्याङ्क सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन,
  - संघीय कानून र मापदण्ड बमोजिम नगरपालिकामा व्यक्तिगत घटना (जन्म, मृत्यु, विवाह, बसाइ सराइ, सम्बन्ध विच्छेद र धर्मपुत्र र धर्मपुत्री) को दर्ता,
  - आधुनिक प्रविधि अपनाई व्यक्तिगत घटनाको अभिलेख व्यवस्थापन र प्रतिवेदन,
  - नेपाली नागरिकताको प्रमाणपत्रका लागि सिफारिस लगायतका महत्वपूर्ण अभिलेखको व्यवस्थापन,
  - स्थानीय अभिलेख व्यवस्थापन सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन,
  - स्थानीय स्तरको अभिलेख व्यवस्थापन ।
- नाता प्रमाणित गर्ने,
- नागरिकता तथा नागरिकताको प्रतिलिपि लिनका लागि सिफारिस गर्ने,
- बहाल करको लेखाजोखा सिफारिस गर्ने,
- कोठा खोल्न रोहवरमा बस्ने,
- मोही लगत कट्टाको सिफारिस गर्ने,
- घर जग्गा करको लेखाजोखा सिफारिस गर्ने,
- जन्म मिति प्रमाणित गर्ने,
- व्यापार व्यवसाय बन्द भएको, सञ्चालन नभएको वा व्यापार व्यवसाय हुँदै नभएको सिफारिस गर्ने,

- मिलापत्रको कागज गराउने निवेदन दर्ता गर्न सिफारिस गर्ने,
- विवाह प्रमाणित तथा अविवाहित प्रमाणित गर्ने,
- निःशुल्क वा सशुल्क स्वास्थ्य उपचारको सिफारिस गर्ने,
- अङ्गजी माध्यममा सिफारिस तथा प्रमाणित गर्ने,
- घर पाताल प्रमाणित गर्ने,
- व्यक्तिगत विवरण प्रमाणित गर्ने,
- पुर्जामा घर कायम गर्ने सिफारिस गर्ने,
- फरक, फरक नाम, थर, जन्म मिति तथा प्रमाणित दुवै नाम गरेको व्यक्ति एकै हो भन्ने सिफारीश गर्ने,
- नाम, थर, जन्म मिति संशोधनको सिफारिस गर्ने,
- जग्गा धनीपूर्जा हराएको सिफारिस गर्ने,
- कागज र मन्जुरीनामा प्रमाणित गर्ने,
- कित्ताकाट गर्न सिफारिस गर्ने,
- संरक्षक प्रमाणित गर्ने तथा संस्थागत र व्यक्तिगत संरक्षक सिफारिस गर्ने,
- जीवितसँगको नाता प्रमाणित गर्ने,
- हकवाला वा हकदार प्रमाणित गर्ने,
- नामसारी गर्न सिफारिस गर्ने,
- जग्गाको हक सम्बन्धमा सिफारिस गर्ने,
- मृतकसँगको नाता प्रमाणित तथा सर्जिमिन सिफारिस गर्ने,
- उद्योग ठाउँसारी गर्न सिफारिस गर्ने,
- जीवित रहेको सिफारिस गर्ने,
- पूर्व प्राथमिक विद्यालय खोल्ने सिफारिस र अनुमति दिने,
- जग्गा मूल्याङ्कन सिफारिस प्रमाणित गर्ने,
- विद्यालयको कक्षा थप गर्न सिफारिस गर्ने,
- पालन पोषणको लागि सिफारिस गर्ने,
- वैवाहिक अङ्गिकृत नागरिकता सिफारिस गर्ने,
- आर्थिक अवस्था कमजोर वा विपन्नता प्रमाणित गर्न वा आर्थिक अवस्था बलियो वा सम्पन्नता प्रमाणित
- विद्यालय ठाउँ सारी गर्न सिफारिस गर्ने,
- धारा तथा विद्युत जडानको लागि सिफारिस गर्ने,
- प्रचलित कानून अनुसार प्रत्यायोजित अधिकार बमोजिमको अन्य सिफारिस वा प्रमाणित गर्ने ।

## सम्पादन गरेका कामको विवरण

२०८१ साल बैशाख १ गते देखि २०८१ साल असार मसान्त सम्म सम्पादित प्रमुख क्रियाकलापहरु

### आम्दानी, खर्च तथा आर्थिक कारोबार सम्बन्धी अधावधिक विवरण



सिद्धार्थनगर नगरपालिका  
नगर कार्यपालिकाको कार्यालय, रुपन्देही  
कार्यालयको कोड : ८५४८४०४३००

#### आय व्ययको विवरण

पा.व. : २०८०/८१ अवधी : २०८०/०४/०१-२०८१/०३/३१

#### आय

शीर्षक	प्रस्तावित आय	वास्तविक आय	आम्दानी(%)	मौजदात	शीर्षक	बार्षिक बजेट	खर्च	खर्च(%)	मौजदात
११११ शास्त्रीय सरकार	४८,१६,८३,०००,००	४६,८३,७४,९५५,००	१७.२४	१,३३,०८,०४५,००	चालु	५८,०९,१०,०००,००	५१,०४,५५,९४७,५८	८९.२	६,२६,५४,०५२
३३११ मानिकरण निदान	१७,८१,००,०००,००	१६,६३,७७,०००,००	९३	१,२५,२३,०००,००	२११११ पारिश्रमिक कर्मचारी	२४,३६,४७,०००,००	२१,८९,४२,३२८,९८	८९.८६	२,४७,०४,६७१
३३१२ शास्त्रीय निदान चालु	२७,७१,८३,०००,००	२७,६८,८३,०००,००	९९.८९	३,००,०००,००	२१११२ पारिश्रमिक पदाधिकारी	१,४०,०००,००	०.००	०	१,४०,०००
३३१३ शास्त्रीय निदान जीगत	८६,००,०००,००	८६,००,०००,००	१००	०.००	२११२१ पोशाक	१९,१०,०००,००	१८,२८,२००,००	९५.७२	८१,८००
३३१५ विषेश निदान जीगत	१०,००,०००,००	१०,००,०००,००	१००	०.००	२११२२ खाद्यान्न	६,००,०००,००	५,९९,९९९,२०	१००	०
३३१७ मम्पुरक निदान जीगत	८०,००,०००,००	७५,१४,९५५,००	९३.९४	४,८५,०४५,००	२११३२ मर्हगी भत्ता	२६,४३,२००,००	२६,०९,८००,००	९८.४३	४१,४००
देश सरकार	४,४३,८३,०००,००	३,५०,१९,२४१,३५	७८.९	१३,६३,७५८,६५	२११३४ कर्मचारीको बैठक भत्ता	५,००,०००,००	५,००,०००,००	१००	०
३३११ मानिकरण निदान	१,३७,३३,०००,००	१,०२,९९,७५०,००	७५	३४,३३,२५०,००	२११३५ कर्मचारी प्रोत्साहन तथा पुरस्कार	५,००,०००,००	४,२०,९२६,६२	८४.१९	७९,०७३
३३१२ शास्त्रीय निदान चालु	६,५०,०००,००	५,१९,९९९,३५	८०	१,३०,०००,६५	२११३९ अन्य भत्ता	१,४०,५०,०००,००	१,३६,१४,६५८,७८	९७.४७	३,५५,३४१
३३१३ शास्त्रीय निदान जीगत	१,४०,००,०००,००	१,११,९९९,९२,००	८०	२८,००,००८०	२११४१ पदाधिकारी बैठक भत्ता	२१,२०,०००,००	२०,४५,१७०,००	९६.५७	७४,८३०
३३१५ विषेश निदान जीगत	१०,००,०००,००	१०,००,०००,००	१००	०.००	२११४२ पदाधिकारी अन्य सुविधा	१,५०,००,०००,००	१,४९,८९,११०,००	९९.९३	१०,८१०
३३१७ मम्पुरक निदान जीगत	१,५०,००,०००,००	१,११,९९९,५००,००	८०	३०,००,५००,००	२११४३ पदाधिकारी अन्य भत्ता	१०,००,०००,००	१०,००,०००,००	१००	०
जस्व डफाड	१६,३०,२६,४१३,००	१३,०४,३८,५५८,४४	८०.०१	३,२५,८७,८५४,५६	२११४४ कर्मचारीको योगदानमा अधिकृत निवृत्तभरण तथा उदान कोष खर्च	५,००,०००,००	४,९९,९९९,२८	१००	०
१३१५ रजमा जिष्ठेश्वर स्तुर	५,००,००,०००,००	५,७५,७३,५६७,६०	११५.१५	(७५,७३,५६७,६०)	२११४५ कर्मचारीको योगदानमा अधिकृत बीमा कोष खर्च	५,३६,०००,००	५,००,०००,००	९३.२८	३६,०००
१४११ डङ्काँड भई पात हुने मूल्य निर्वाचिकर	१०,४३,४६,०००,००	६,०६,६९,२३९,०७	५८.१४	४,३६,७६,७६०,९३	२११४६ कर्मचारी कल्याण कोष	१,००,००,०००,००	११,७६,४०७,१४	९९.७६	२३,५९२
१४५६ डङ्काँटबाट पात हुने वारी साधन रर	८६,८०,४१३,००	१,२१,९५,७५१,७७	१४०.५	(३५,१५,३३८,७७)	२११४७ कर्मचारी कल्याण कोष	४२,६०,०००,००	४२,५६,२७२,१२	९९.९१	३,७२७
१३१३ सम्पत्ती रर	४५,२४,३२,५८७,००	२२,८२,५५,८६३,२५	५०.४५	२२,४१,७६,७२३,७५	२११४८ संचार महसुल	१२,६०,०००,००	११,२३,८०२,००	८९.१९	१,३६,१९८
१३१३ सम्पत्ती रर	३,००,००,०००,००	२,१८,८९,०२७,४३	७२.९५	८१,१०,९७२,५७	२११४९ सार्वजनिक उपयोगिताको सेवा खर्च	७०,२५,०००,००	५७,२९,५१७,०१	८१.५६	१२,९५,४८२
१३१४ प्रमिकर/ लालपोत	२,००,००,०००,००	७९,६१,९२७,८६	३९.८१	१,२०,३८,०७२,१४	२२१११ इन्हन (पदाधिकारी)	३०,००,०००,००	२९,३०,१३५,००	९७.६७	६९,८६५
१३१७ वहाल रर	३,५०,००,०००,००	२,६२,३३,८७१,२८	७४.९५	८७,६६,१२८,७२	२२१२ डम्पन				



**प्राप्तिकार नगरपालिका**  
**नगर कार्यपालिकाको कार्यालय, रुपन्देही**  
**कार्यालयको कोड : ८०५४८०४३००**

आय व्ययको बिबरण

मा.व. : २०८०/८१ अवधी : २०८०/०४/०१-२०८१/०३/३१

आय					व्यय					
१६११ प्रवासायले कृतानी गर्ने	०.००	२,२७,११०.००	२२७११०००	(२,२७,११०.००)	खर्च	२२२४ बिमा तथा नदीकरण खर्च	१८,५०,०००.००	१६,४७,३५९.००	८९.०५	२,०२,६४९
१६३२ स्थिरोपहारमा गांभीर्य कर	६०,००,०००.००	०.००	०	६०,००,०००.००	२२२२१ मेशिनरी तथा ओजार मर्मत सम्पार तथा सञ्चालन खर्च	३८,००,०००.००	२६,५४,२५५.००	६९.८४	११,४५,७४५	
३४११ अन्य स्थानगत गान्तरिक नुदान	११,०६,००,०००.००	११,७४,०००.००	१.७८	१०,८६,२६,०००.००	२२२३१ निर्मित सार्वजनिक सम्पत्तिको मर्मत सम्पार खर्च	१९,००,०००.००	१९,००,०००.००	१००	०	
४१५१ रकारी प्रपत्तीको हालबाट एप्ट आय	४०,००,०००.००	५४,११,१७१.७५	१३५.४७	(१४,११,१७१.७५)	२२२१ अन्य सम्पत्तिहरूको संचालन तथा सम्पार खर्च	११,००,०००.००	४,९९,५४९.००	४४.६९	६,०८,४५९	
४२२१ गांधिक दस्तूर	५,००,०००.००	४२,४००.००	८.४८	४,५७,६००.००	२२२११ मसलन्द तथा कार्यालय सामग्री	५२,६८,०००.००	४४,०३,४५१.००	८३.५९	८,६४,४४९	
४२४१ प्रक्रिङ्ग शुल्क	१०,००,०००.००	०.००	०	१०,००,०००.००	२२२१२ प्रसंगीहरूको आहार	५,००,०००.००	३,९८,५५०.००	७९.७	१,०१,४५०	
४२४२ क्षापापास स्तर	२,५०,००,०००.००	१,१०,७८,३३१.५७	४४.३१	१,३९,२१,६६८.४३	२२२१३ पुस्तक तथा सामग्री खर्च	२,००,०००.००	१,४४,६६१.००	७२.३३	५५,३३९	
४२४३ प्रफारिश स्तर	१,५०,००,०००.००	१,१८,८४,६७५.७०	७९.२३	३१,१५,३२४.३०	२२२१४ इस्थन - अन्य प्रयोजन	१,१२,०००.००	५२,०००.००	४६.४३	६०,०००	
४२४४ प्रवितपात टना दर्ता स्तर	१०,००,०००.००	१०,११,४००.००	१०१.१४	(११,४००.००)	२२२१५ प्रपत्रिका, छाई तथा सूचना प्रकाशन खर्च	१२,३०,०००.००	११,२७,७०६.००	९१.६८	१,०२,२९४	
४२४९ अन्य स्तर	१,३५,००,०००.००	३,३६,०००.००	२.४९	१,३६,६४,०००.००	२२२१९ अन्य कार्यालय संचालन खर्च	२,३८,८०,०००.००	२,१०,७६,१२४.८०	८८.२६	२८,०३,८७५	
४२५३ प्रवासाय जिएशन स्तर	२५,००,०००.००	७१,४५०.००	२.८६	२४,२८,५५०.००	२२४११ सेवा र परामर्श खर्च	३१,५०,०००.००	३१,३६,९२०.१८	९९.५८	१३,०७९	
४३१२ शासनिक एठ, परिवाना र फित	०.००	७४,९०,२२१.४७	७४०२२१४७	(७४,९०,२२१.४७)	२२४१२ सूचना प्रणाली तथा सफ्टवेयर संचालन खर्च	४०,७०,०००.००	२६,९२,६४०.००	६४.११	१४,५७,३६०	
४६११ प्रवासाय कर	३,००,००,०००.००	२,१२,२४,१५२.५०	७०.७५	८७,७५,८४७.५०	२२४१३ करार सेवा शुल्क	२,३४,२२,०००.००	२,१६,६१,८५२.८८	९२.४८	१७,६०,४१७	
२१२२ ईकै जैदात	११,८९,३२,५८७.००	११,१२,७४,४६२.४४	९३.५६	७६,५८,१२५.५६	२२४१४ सरसफाईसेवा शुल्क	३,१५,५०,०००.००	३,१५,४९,९९८.७९	१००	१	
३१४३ अन्य स्थाहरूबाट उण प्राप्ति	२,३४,००,०००.००	०.००	०	२,३४,००,०००.००	२२४१९ अन्य सेवा शुल्क	२८,००,०००.००	१५,२७,६४३.००	५४.५६	१२,७२,३५७	
जम्मा	१,१४,१५,२५,०००.००	८६,२०,८८,६९८.०४	७५.५२	२७,९४,३६,३८१.९६	२२५११ कम्चारी तालिम खर्च	१८,५०,०००.००	९,२६,७२७.००	५०.०९	१,२३,२७३	
					२२५१२ सीप विकास तथा जनवेतना तालिम तथा	३७,२०,०००.००	२८,३४,४९९.००	७६.११	८,८५,४६९	



**।।संघायनगर नगरपालिका।।**  
**नगर कार्यपालिकाको कार्यालय, रुपन्देही**  
**कार्यालयको कोड : ८५४८४०४३०**

आय व्ययको बिवरण

॥.व. : २०८०/८१ अवधी : २०८०/०४/०१-२०८१/०३/३१

**आय**

<b>व्यय</b>					
। सेवा खर्च					
२२५२२ कार्यक्रम खर्च	५,४०,५१,१००.००	४,२०,६८,६८४.००	७७.८३	१,१९,८३,२१६	
२२५२९ विविध कार्यक्रम खर्च	१,८१,४५,१००.००	१,४६,२२,९०५.००	८०.५९	३५,२२,९९५	
२२६११ अनुगमन, मूल्यांकन खर्च	८५,०००.००	८५,०००.००	१००	०	
२२६१२ भ्रमण खर्च	१६,०७,०००.००	१६,०४,४००.००	९९.८४	२,६००	
२२६१९ अन्य भ्रमण खर्च	८,६७,०००.००	७,४०,७३२.००	८५.४४	१,२६,२६८	
२२७११ विविध खर्च	१,६७,७८,०००.००	१,३७,०८,६२४.२०	८१.७	३०,६९,३७५	
२२७२१ सभा सञ्चालन खर्च	१५,००,०००.००	१५,००,०००.००	१००	०	
२४२१२ आन्तरिक ऋणको सेवा शुल्क तथा बैंक कमिशन	६०,००,०००.००	६०,००,०००.००	१००	०	
२५३११ शैक्षिक संस्थाहरूलाई सहायता	१०,७७,०००.००	१०,७६,४६४.००	९९.९५	५३६	
२५३१३ उपभोक्ता समिति तथा गैर सरकारी संस्था सहायता	६,००,०००.००	५,९८,२४०.००	९९.७१	१,७६०	
२५३१५ अन्य संस्था सहायता	१२,७५,०००.००	१०,६७,०४३.००	८३.६९	२,०७,९५७	
२७११२ अन्य सामाजिक सुरक्षा	३,५९,२५,०००.००	३,३८,८६,२३७.००	९४.३२	२०,३८,७६३	
२७२११ छात्रवृत्ति	१,०३,२१,०००.००	८९,५१,०००.००	८६.७३	१३,७०,०००	
२७२१३ ओष्ठीखरिद खर्च	२६,५६,०००.००	२०,४२,७०५.००	७६.९१	६,१३,२१५	
२८२११ राजस्व फिर्ता	१,००,०००.००	०.००	०	१,००,०००	
पूजीगत	५५,३४,१५,०००.००	२६,१५,१६,०८३.३५	४७.२७	२९,१८,१८,११६	
३११११ आवासीय भवन निर्माण/खरिद	१,१६,५०,०००.००	३९,१३,५३४.००	३३.५९	७७,३६,४६६	
३१११३ गैर आवासीय भवन निर्माण/खरिद	५,०१,००,०००.००	२,४३,६१,०६७.००	४८.६२	२,५७,३८,९३३	
३१११३ निर्मित भवनको संरचनात्मक सुधार खर्च	१२,००,०००.००	२५,०००.००	२.०८	११,७५,०००	
३१११४ जम्मा विकास कार्य	१०,००,०००.००	४,९५,६२०.००	४९.५६	५,०४,३८०	
३११२२ मेशिनरी तथा ओजार	१,३५,००,०००.००	१,१५,६१,०६२.००	८५.६४	१९,३८,९२८	



**।।। नगरकोष नगरपालिका**  
**नगर कार्यपालिकाको कार्यालय, रुपन्देही**  
**कार्यालयको कोड : ८०५४८४०४३००**

आय व्ययको विवरण

पा.व. : २०८०/८१ अवधी : २०८०/०४/०१-२०८१/०३/३१

आय	व्यय				
विकास खर्च					
३११३४ कम्प्युटर सफ्टवेयर निर्माण तथा खरीद खर्च	५,००,०००.००	०.००	०	५,००,०००	
३११३५ पूँजीगत परामर्श खर्च	९३,००,०००.००	८३,२२,७२९.००	८९.४९	९,७७,२७९	
३११४१ सडक तथा पूल निर्माण	१०,८३,३४,९००.००	५,९९,१७,३१०.००	५५.३१	४,८४,१७,५१०	
३११५३ विद्युत संरचना निर्माण	१३,००,०००.००	५,८५,२५४.००	४५.०२	७,९४,७४६	
३११५५ सिंचाइ संरचना निर्माण	१५,००,०००.००	११,०८,१२९.००	७३.८८	३,९१,८६९	
३११५६ खानपानी संरचना निर्माण	१२,००,०००.००	८,२८,२९९.००	६९.०२	३,७१,७८१	
३११५७ वन तथा वातावरण संरक्षण	२०,००,०००.००	१८,०७,९२०.००	९०.४	१,९२,०८०	
३११५८ सरसफाई संरचना निर्माण	७,००,०००.००	७,००,०००.००	१००	०	
३११५९ अन्य सार्वजनिक निर्माण	३३,७६,३०,१००.००	१४,०७,३८,१६४.३५	४१.६८	१९,६८,९१,१२५	
३११६१ निर्मित भवनको संरचनात्मक सुधार खर्च	६०,००,०००.००	२८,४२,४९२.००	४७.३७	३१,५७,५०८	
३११७१ पूँजीगत सुधार खर्च सार्वजनिक निर्माण	२०,००,०००.००	०.००	०	२०,००,०००	
३११७२ पूँजीगत अनुप्रयान तथा परामर्श	१८,००,०००.००	१७,९९,५४८.००	९९.९८	४४२	
३१२२१ मौज्दात सामानहरू	३,००,०००.००	२,९९,९९९.००	१००	१	
वित्तीय	८०,००,०००.००	६६,१३,४७०.७५	८२.६७	१३,८६,५२९	
३२१४८ संस्थानबाट क्रण लगानी फिर्ती	८०,००,०००.००	६६,१३,४७०.७५	८२.६७	१३,८६,५२९	
जम्मा	१,१४,१५,२५,०००.००	७८,५६,६५,५०९.६८	६८.८२	३५,५८,५९,४९८	

## आय संकलन विवरण

(मिति २०८०/०४/०१ देखि २०८१/०३/३१ सम्म)



सिद्धार्थनगर नगरपालिका  
नगर कार्यपालिकाको कार्यालय, रुपन्देही  
कार्यालयको कोड : ८०५४८४०४३००

आमदानी प्रतिवेदन

मा.व. : २०८०/८१ प्रकार : आन्तरिक राजस्व खाता महिना : असार

क्र.सं.	राजस्व संकेत	आमदानी शीर्षक	अनुमान	गत महिना सम्पर्को आमदानी	यस महिनाको आमदानी	यस महिना सम्पर्को आमदानी	बाँकि
१	२	३	४	५	६	७	८
१	११३१३	सम्पत्ति कर	३,००,००,०००.००	२,१८,८७,२९६.३३	१०,०१,७३१.१०	२,१८,८९,०२७.४३	८१,१०,१७२.५
२	११३१४	भुमिकर/मालपोत	२,००,००,०००.००	७५,२२,२०८.५६	४,३९,७१९.३०	७९,६१,९२७.८६	१,२०,३८,०७२.९
३	११३१७	वहाल कर	३,५०,००,०००.००	१,९३,७९,४८७.२२	६८,९६,३९०.०६	२,६२,७५,८७७.२८	८७,२४,१२२.९
४	११३१८	वहाल विटौरी कर	१,६०,००,०००.००	१,३३,९३२.७५	३,७२९.५०	१,३७,६६२.२५	१,५८,६२,३३७.७
५	११४५१	सवारी साधन कर (साना सवारी)	०.००	२२,९९,१००.००	३२,४९,०४५.००	५५,४८,९४५.००	(५५,४८,९४५.००)
६	११४५२	पुर्वाधार सेवाको उपयोगमा लाग्ने कर	०.००	५०,०००.००	५१,५००.००	१,०१,५००.००	(१,०१,५००.००)
७	११६११	व्यवसायले भुक्तानी गर्ने	०.००	१,५६,११०.००	७१,०००.००	२,२७,११०.००	(२,२७,११०.००)
८	११६३२	अखेटोपहारमा लाग्ने कर	६०,००,०००.००	८५,५१,५५१.००	०.००	८५,५१,५५१.००	(८५,५१,५५१.००)
९	११६६१	अन्य कर	०.००	१२,३५५.००	७,२५०.००	११,६०५.००	(११,६०५.००)
१०	१४१५१	सरकारी सम्पत्तीको वहालबाट प्राप्त आय	४०,००,०००.००	३२,४३,३५५.१०	२१,७५,८१६.६५	५४,११,१७१.७५	(१४,११,१७१.७५)
११	१४१९१	पर्यटन शुल्क	०.००	७५,०००.००	०.००	७५,०००.००	(७५,०००.००)
१२	१४२१९	अन्य सेवा शुल्क तथा बिक्री	०.००	४४,७६,७५६.८५	४,८५,८३१.४३	४९,६२,५८८.२८	(४९,६२,५८८.२८)
१३	१४२२१	न्यायिक दस्तुर	५,००,०००.००	२७,२००.००	१५,२००.००	४२,४००.००	४,५७,६००.८
१४	१४२२३	शिक्षा क्षेत्रको आमदानी	०.००	४७,२००.००	७७,१००.००	१,२५,१००.००	(१,२५,१००.००)
१५	१४२२९	अन्य प्रशासनिक सेवा शुल्क	०.००	८,०३,६००.००	१०,६६,७१०.००	१८,७०,३१०.००	(१८,७०,३१०.००)
१६	१४२४१	पार्किङ शुल्क	१०,००,०००.००	०.००	०.००	०.००	१०,००,०००.००
१७	१४२४२	नक्सापास दस्तुर	२,५०,००,०००.००	१,०३,२२,१५२.०६	७,५५,३७९.५१	१,१०,७८,३३१.५७	१,३९,२१,६६८.८
१८	१४२४३	सिफारिश दस्तुर	१,५०,००,०००.००	१,०८,७६,२०२.६९	१०,०८,४७३.०१	१,१८,८४,६७५.७०	३१,१५,३२४.३
१९	१४२४४	व्यक्तिगत घटना दर्ता दस्तुर	१०,००,०००.००	१,३४,१००.००	७७,३००.००	१०,११,४००.००	(११,४००.००)
२०	१४२४५	नाता प्रमाणित दस्तुर	०.००	२१,०७,०००.००	१,७७,५००.००	२२,८४,५००.००	(२२,८४,५००.००)
२१	१४२४९	अन्य दस्तुर	१,३५,००,०००.००	३,१९,०००.००	१७,०००.००	३,३६,०००.००	१,३१,६४,०००.८
२२	१४२५३	व्यावसाय रजिष्ट्रेशन दस्तुर	२५,००,०००.००	४४,४७०.००	२६,९८०.००	७१,४५०.००	२४,२८,५५०.८
२३	१४२६५	अन्य क्षेत्रको आय	०.००	७६०.००	०.००	७६०.००	(७६०.००)
२४	१४३१२	प्रशासनिक दण्ड, जारिवाना र जफत	०.००	६६,४१,८००.९५	८,४८,४२०.५२	७४,९०,२२१.४७	(७४,९०,२२१.४७)
२५	१४५२९	अन्य राजस्व	०.००	१८,४३७.५६	०.००	१८,४३७.५६	(१८,४३७.५६)
२६	१४६११	व्यवसाय कर	३,००,००,०००.००	१,८२,०६,६९०.००	३०,१७,४६२.५०	२,१२,२४,१५२.५०	८७,७५,८४७.८
२७	३३३४२	मनोरञ्जन कर	०.००	२,७०,०००.००	०.००	२,७०,०००.००	(२,७०,०००.००)
जम्मा			१९,९५,००,०००.००	११,७५,६७,३६६.०७	२,१४,७०,३३८.५८	१३,१०,३७,७०४.६५	६,०४,६२,२९५.३

## योजना शाखा

सिन	विषय क्षेत्र	उपक्षेत्र	ईकाइ	आ.व. २०७९/०८१ सम्मको प्रगति	त्रैमासिक प्रगती - प्रथम	त्रैमासिक प्रगती - दोस्रो	त्रैमासिक प्रगती - तेस्रो	त्रैमासिक प्रगती - चौथो	त्रैमासिक प्रगती - कुल	त्रैमासिक प्रगती - कुल (%)	अपेक्षित प्रगति नहुनाका कारण
1	सडक	कालोपत्रे/ढलान	कि.मी.	९.६४४	०.३०	०.७०	०.६०	४.८५	६.४५		
		ग्रावेल	कि.मी.	८.६९७	०.८०	०.२५	०.४५	३.५५	५.०५		
		ट्रयाक खोल्ने	कि.मी.	१.७००					०.००		
2	पुल निर्माण	मोटरेवल पुल	वटा						०.००		
		झोलुङ्गे पुल	वटा						०.००		
		आकाशे पुल	वटा						०.००		
3	खानेपानी तथा सरसफाई	खानेपानी सेवाबाट लाभान्वित घरपरिवार	संख्या					५०.००	५.००	५५.००	
		घरयासी पक्की शौचालय भएमा घरपरिवार	संख्या							०.००	
		सार्वजनिक शौचालय	संख्या	६					७.००	७.००	
		ठल निर्माण/नाला	कि.मी.	६.४५९	०.१७	०.२५	०.३०	२.०२	२.७४		
4	सिंचाई	पैनी कुलो निर्माण	कि.मी.						०.०५	०.०५	
		सिंचाई सुविधा पुगेको जमिनको क्षेत्रफल	हेक्टर							०.००	
		पोखरी ताल र सिमसार निर्माण	वटा							०.००	
		ट्युबेल जडान	वटा	११					१७.००	१७.००	
		साना तथा थोपा सिंचाई योजना	वटा							०.००	

सिन	विषय क्षेत्र	उपक्षेत्र	ईकाइ	आ.व. २०७९/०८१ सम्मको प्रगति	त्रैमासिक प्रगती - प्रथम	त्रैमासिक प्रगती - दोस्रो	त्रैमासिक प्रगती - तेस्रो	त्रैमासिक प्रगती - चौथो	त्रैमासिक प्रगती - कुल	त्रैमासिक प्रगती - कुल (%)	अपेक्षित प्रगति नहुनाका कारण
5	बैंकलिपक ऊर्जा	घेरेलु सौर्य विद्युत जडान	घरधुरी						०.००		
		बायो रयास निर्माण	वटा						०.००		
		व्यवसायिक सौर्य उर्जा	वटा						०.००		
		संस्थागत बायोरयास	वटा						०.००		
		रयासीफायर	वटा						०.००		
		स्वच्छ उर्जा मार्फत खाना पकाउने (दाउरा, गुइठा वाहेक)	घरधुरी						०.००		
6	जलविद्युत	प्रशारण लाइन	कि.मी.	०.२५०					०.००		
		विद्युत् उत्पादन	कि.वा.						०.००		
		विद्युतमा पहुँच भएका	घरधुरी						०.००		
7	फोहोरमैला व्यवस्थापन	डम्पिङ साइट	संख्या	१				१.००	१.००		
		स्यानीटरी ल्याण्डफिल्ड साइट	संख्या						०.००		
		कान्जी हाउस	संख्या						०.००		
8	सार्वजनिक पुर्वाधार एवं भवन	विद्यालय भवन	संख्या	८	१.००			४.००	५.००		
		एम्बुलेन्स सेवा	वटा						०.००		
		बर्थिङ सेन्टर	वटा						०.००		

सिन	विषय क्षेत्र	उपक्षेत्र	ईकाइ	आ.व. २०७९/०८१ सम्मको प्रगति	त्रैमासिक प्रगती - प्रथम	त्रैमासिक प्रगती - दोस्रो	त्रैमासिक प्रगती - तेस्रो	त्रैमासिक प्रगती - चौथो	त्रैमासिक प्रगती - कुल	त्रैमासिक प्रगती - कुल (%)	अपेक्षित प्रगति नहुनाका कारण
		स्वास्थ्य चौकी र स्वास्थ्य एकाइ	वटा	३				१.००	१.००		
		निर्माण सामग्री गुणस्तर प्रयोगशाला	वटा						०.००		
		आफ्नै स्वामित्वको सभागृह	वटा	१				१.००	१.००		
		बसपार्क टर्मिनल	वटा	१				१.००	१.००		
		शिशु स्याहार केन्द्र	वटा						०.००		
		आपतकालिन आश्रय स्थल	वटा						०.००		
		सामुदायिक भवन	वटा	३		१.००	१.००	५.००	७.००		
		पार्क निर्माण	वटा	१				४.००	४.००		
		ज्येष्ठ नागरिक गृह र त्यसमा बस्नेहरुको संख्या	वटा					१.००	१.००		
9	जग्गा संरक्षण	आफ्नै स्वामित्वमा रहेको	रोपनी						०.००		
		सरकारी	धुर			४५.००			४५.००		
		सार्वजनिक	रोपनी					२.००	२.००		
		पर्ति	रोपनी						०.००		

सिन	विषय क्षेत्र	उपक्षेत्र	ईकाइ	आ.व. २०७९/०८१ सम्मको प्रगति	त्रैमासिक प्रगती - प्रथम	त्रैमासिक प्रगती - दोस्रो	त्रैमासिक प्रगती - तेस्रो	त्रैमासिक प्रगती - चौथो	त्रैमासिक प्रगती - कुल	त्रैमासिक प्रगती - कुल (%)	अपेक्षित प्रगति नहुनाका कारण
10	सार्वजनिक स्थल	व्यापारिक प्रदर्शनी स्थल	वटा						०.००		
		आफ्नै ब्यवस्थापनको सवारी साधन पार्किङ	वटा						०.००		
		कृषि बजार र हाट स्थल	वटा						०.००		
		खेलकुद मैदान	वटा	१					०.००		
		कभड्ह हल	वटा	१				१.००	१.००		
		मनोरंजन पार्क	वटा	१				१.००	१.००		
		शिशु क्रिडास्थल वा चिल्ड्रेन पार्क	वटा						०.००		
11	पर्यटन पूर्वाधार	विपद्को समयमा उपयोग गर्ने तोकिएको खुला स्थल (संख्या र क्षेत्रफल)	हेक्टर						०.००		
		जल पर्यटन अनुमति	वटा						०.००		
		झुँगा सञ्चालन अनुमति दिएको ताल वा पोखरी	वटा						०.००		
		होमस्टे र कुल पर्यटक क्षमता (प्रति दिन)	वटा						०.००		
		ट्रेकिंग रुट	कि.मी.						०.००		

सिन	विषय क्षेत्र	उपक्षेत्र	ईकाइ	आ.व. २०७९/०८१ सम्मको प्रगति	त्रैमासिक प्रगती - प्रथम	त्रैमासिक प्रगती - दोस्रो	त्रैमासिक प्रगती - तेस्रो	त्रैमासिक प्रगती - चौथो	त्रैमासिक प्रगती - कुल	त्रैमासिक प्रगती - कुल (%)	अपेक्षित प्रगति नहुनाका कारण
12	स्थानीय उद्योग तथा फार्म	पर्यापर्यटन स्थान	वटा	२					०.००		
		जिर्णोद्धार गरिएका धार्मिक, स्मारक र पुरातत्व स्थल	वटा	३				२.००	२.००		
		साहसिक खेल पर्यटन	वटा						०.००		
		भ्यु टावर	वटा						०.००		
12	स्थानीय उद्योग तथा फार्म	गापा/नपामा दर्ता भएका कृषि फार्म	संख्या						०.००		
		गापा/नपामा दर्ता भएका पशुपालन फार्म	संख्या						०.००		
		गापा/नपामा दर्ता भएका मत्स्यपालन फार्म	संख्या						०.००		
		गापा/नपामा दर्ता भएका घरेलु तथा साना उद्योग	संख्या						०.००		
		गापा/नपाबाट अनुदान प्राप्त गर्ने कृषि फार्म	संख्या						०.००		
		गापा/नपाबाट अनुदान प्राप्त गर्ने पशुपालन फार्म	संख्या						०.००		

सिन	विषय क्षेत्र	उपक्षेत्र	ईकाइ	आ.व. २०७९/०८१ सम्मको प्रगति	त्रैमासिक प्रगती - प्रथम	त्रैमासिक प्रगती - दोस्रो	त्रैमासिक प्रगती - तेस्रो	त्रैमासिक प्रगती - चौथो	त्रैमासिक प्रगती - कुल	त्रैमासिक प्रगती - कुल (%)	अपेक्षित प्रगति नहुनाका कारण
		गापा/नपाबाट अनुदान प्राप गर्ने मत्स्यपालन फार्म	संख्या						०.००		
		गापा/नपाबाट अनुदान प्राप गर्ने घेरेलु तथा साना उद्योग	संख्या						०.००		
13	वृक्षरोपण	वृक्षरोपण	संख्या	१०००					०.००		
14	नदी नियन्त्रण	नदी नियन्त्रण	कि.मी.					०.३०	०.३०		

## सामाजिक विकास

- युवा लक्षित कार्यक्रम अन्तरगत ६० दिने लोकसेवा तयारी कक्षा सचालन भइ सम्पन्न भएको ।
- सि.न.पा.३ मा गठित टोल सुधार समितीका पधादीकारीहरूलाई टोल सुधार समितीको काम कर्तव्य र अधिकार सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न ।
- पर्यटन सम्बन्धी डिजीटल प्रोफाइल निर्माण कार्यका लागि समता टेलिभिजनसँग समझौता भइ सम्पन्न भएको ।
- उधमशिलता विकाश कार्यक्रम अन्तरगत सि.न.पा.७ का रहेका लक्षित वर्गका व्यक्तिहरूको लागि ३० दिने झोला बनाउने तालिम सम्पन्न भएको ।
- उधमशिलता विकाश कार्यक्रम अन्तरगत सि.न.पा.९ का रहेका लक्षित वर्गका व्यक्तिहरूको लागि ३० दिने डल कुसन बनाउने तालिम सम्पन्न भएको ।
- सिद्धार्थनगर नगरपालिकाका क्षेत्र भित्रका निजी तथा सामुदायिक विद्यालयहरू बिच हाजिरी जवाफ, निबन्ध, चित्रकला प्रतियोगिता सम्पन्न ।
- सिद्धार्थनगर नगरपालिकाका विभिन्न वडामा अचार, अगरबत्ति, मैनबत्ति, धुप बनाउने तालिम, झोला बनाउने तालिम, ब्युटिसियन सम्बन्धि तालिम सम्पन्न ।
- सिद्धार्थनगर नगरपालिकाकामा गठीत टोल विकास संस्थाका पदाधिकारीहरूलाई दुइ दिने लेखापालन तथा फोहोर मैला व्यवस्थापन सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न ।

- सिद्धार्थनगर नगरपालिकाका वडा न. ७ र ९ का लक्षित वर्गका व्यक्तिहरुको लागि उधमविकास तालिम अन्तरगत ८ दिने व्यवसायिक तालिम सम्बन्धी अभियानकरण कार्यक्रम सम्पन्न ।

### महिला, बालबालिका तथा समाजकल्याण शाखा

सि.न.	क्रियाकलाप/कार्यक्रम	लाभग्राही संख्या		
		महिला	पुरुष	जम्मा
१	जेष्ठ नागरिक परिचय पत्र वितरण	५९	७५	१३४
२	अपाङ्गता परिचय पत्र वितरण	२३	२८	५१
	क वर्ग (पूर्ण अशक्त अपाङ्गता)	६	७	१३
	ख वर्ग (अति अशक्त अपाङ्गता)	९	१५	२४
	ग वर्ग (मध्यम अपाङ्गता)	६	५	११
	घ वर्ग (सामान्य अपाङ्गता)	२	१	३
३	महिला जनप्रतिनिधिहरुका लागि मानव बेचविखन तथा ओसारपसार नियन्त्रण विषयक अन्तरक्रिया तथा छुलफल कार्यक्रम	२१	६	२७
४	मानव बेचविखन तथा ओसारपसार नियन्त्रण दिवसको अवसरमा सचेतनामुलक नाटक प्रदर्शन कार्यक्रम	७३	५१	१२४
५	महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मुलन गर्ने महासन्धी कार्यान्वयन सम्बन्धी अभियानकरण	४५	२०	६५
६	लैंगिक हिसा विरुद्धको १६ दने अभियानको अवसरमा सचेतनामुलक नाटक प्रदर्शन			
७	लैंगिक हिसा विरुद्ध सचेतना कार्यक्रम वडास्तर (सहभागी विवरण ८ वटा वडामा कर्यक्रम सञ्चालन मधेशी महिला, मुस्लिम महिला, दलित महिला, बालबालिका तथा लोपोन्मुख समुदाय)			४१४
८	अपाङ्गता भएका व्यक्तिहरुको लागि स्वास्थ्य शिविर तथा सहायक सामाग्री वितरण	५	२१	२६
	Culb foot जुत्ता	५	११	१६

सि.न.	क्रियाकलाप/कार्यक्रम	लाभग्राही संख्या		
		महिला	पुरुष	जम्मा
	बैशाखी	०	३	३
	वाकर	०	२	२
	गुड्ने मेच	०	३	३
	कृत्रीम खुट्टा	०	२	२
९	अपाङ्गता भएका व्यक्ति तथा बालबालिकाहरूको लागि सुधारात्मक शल्यक्रिया	२	३	५
१०	अन्तराष्ट्रिय महिला दिवसको अवसरमा प्रभातफेरी तथा सम्मान र कविता बाचन कार्यक्रम (सम्मान गरिएका सरसफाईकर्मी महिलाहरू १२ जना र कविता बाचन ३ जना)			३००
११	छैठौं राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा महिला जनप्रतिनिधि कर्मचारी तथा संघसंस्थाका प्रतिनिधहरूलाई अनुशिक्षण कार्यक्रम	५०	१२	६२
१२	सार्वजनिक सेवा प्रदायक कार्यालय तथा शाखाका कर्मचारीहरूलाई नेपाली सांकेतिक भाषा दोभाषे तालिम	१३	९	२२
१३	एकता महिला समूहका सदस्यहरूलाई आधारभूत वाद्यवादन तालिम	२५	०	२५

## शिक्षा, युवा तथा खेलकुद शाखा

सिद्धार्थनगर नगरकार्यपालिकाको कार्यालय, शिक्षा, युवा तथा खेलकुद शाखाबाट आ.व. २०८०।०८१ मा भए गरेका कार्यहरू ( शिक्षा शाखा )

१. सामुदायिक विद्यालयहरूमा आत्मरक्षा तालिम, गुड टच ब्याड टच सचेतना, विद्यार्थी दन्त परीक्षण र सरसफाइ सचेतना कार्यक्रम सञ्चालन गरिएको छ।
२. विद्यालयहरूको कक्षा ८ मा अध्ययनरत विद्यार्थीको परीक्षा सम्पन्न गरी ग्रेडसिटर सर्टिफिकेट वितरणको कार्य भइरहेको छ।
३. सामुदायिक विद्यालयका अपांगता भएका विद्यार्थी, कक्षा १-८ सबै दलित र छात्राहरूलाई प्रचलित नियमानुसार छात्रवृत्ति उपलब्ध गराइएको छ।
४. सामुदायिक विद्यालयमा अध्ययनरत छात्रा विद्यार्थीहरूलाई आवश्यकता अनुसार सेनिटरी प्याड उपलब्ध गराइएको छ।
५. विद्यालयमाहरूमा नियमित रूपमा निरीक्षण अनुगमन गरी आवश्यक सुझाव र पृष्ठपोषण र आवश्यकता अनुसार शिक्षकलाई तालिम दिइएको छ।
६. कक्षा १,२,३,४,७ र ८ का स्थानीय पाठ्यपुस्तक लेखन कार्य सम्पन्न भएको छ।
७. शैक्षिक क्यालेन्डर र पाठ्योजना डायरी निर्माण गरी लागु गरिएको छ।
८. बेलहिया मा.वि. मा पढ्दै कमाउँदै कार्यक्रम कार्यान्वयनमा ल्याइएको छ।
९. सिद्धार्थनगर नगरपालिकास्तरीय राष्ट्रपति रनिंगशिल्ड खेलकुद प्रतियोगिता २०८० सम्पन्न गरिएको छ।
१०. सिद्धार्थनगर नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकहरूको बिरामी बिदाको अभिलेख राख्ने कार्य गरिएको छ।
११. सामुदायिक विद्यालयहरूमा कम्तिमा एउटा कम्प्युटर, ल्यापटप, प्रोजेक्टर र प्रिन्टर तथा फोटोकपिको व्यवस्था गरिएको छ।
१२. सामुदायिक मा. वि.हरूमा कम्तिमा एउटा स्मार्टबोर्डको व्यवस्था गरिएको छ।
१३. शिक्षकका का.स.मू. भरी पठाइएको छ।
१४. सबै विद्यालयहरूको तथ्यांक इमिस IEMIS मा व्यवस्थित गरिएको छ।
१५. सामुदायिक विद्यालयहरूमा भवन निर्माण लगायतका भौतिक पुर्वाधार निर्माणका कार्यहरू गरिएको छ।
१६. अभिलेख डिजिटल रूपमा पनि राखिएको छ।
१७. सामुदायिक विद्यालयहरूमा ICT, पुस्तकालय र विज्ञान ल्यावको व्यवस्था गरिएको छ। कार्यालयका अन्य नियमित कामकाज गरिएको छ।

नगर कार्यपालिकाको कार्यालय

रुपन्देही

आ.व. २०८०।०८।

र.म. ३०  
म.स.

विषयः चौथो त्रैमासिक सम्मको खर्चको प्रगति प्रतिवेदन (सशर्त अनुदान तरफ)

क्रमांक	विवरण	प्रगति	अनुदान	प्रगति	अनुदान	प्रगति	अनुदान	प्रगति	अनुदान
१	आधारभूत शि.त.भ.	३५००००१४	१११०००००	११८६३४४	११९६८३४४	२१	१११०००००	११७३१७४४	११७३१७४४
२	माध्यमिक शि.त.भ.	३५००००१५	४२१०००००	१११२७७०	१११२७७०	२३	४२१०००००	४१६८३३८८	४१६८३३८८
३	कर्मचारी बाल शि.त.भ.	३७००१८०९	१४७७०००	११३०२७७	११३०२७७	२१	१४७७०००	११९१७६३	११९१७६३
४	धार्मिक विद्यालय अनुदान	३७००१८०९	४६४२०००	१११०००००	१११०००००	४२	४६४२०००	४३३८९७९	४३३८९७९
५	शिक्षण सहयोग अनुदान ६.८	३५००१८०९	४७१००००	४५१००००	४५१००००	१००	४५१००००	४५१००००	४५१००००
६	शिक्षण सहयोग अनुदान ९.१०	३५००१८०९	५६८००००	५६८००००	१००	१००	५६८००००	५६८००००	५६८००००
७	शैक्षिक शैक्षणिक लागि संस्थागत क्षमता विकास विद्यार्थी परीक्षण मूल्यांकन	३७००१८०९	१०३०००००	४८६००००	४८६००००	८३	१०३०००००	७४०७४०	७२
८	विद्यालय सञ्चालन व्यवस्थापन अनुदान	३७००१८०९	२१०४००००	१८२२००००	१८२२००००	७२	१०४०००००	२८३२००००	११७६६२५
९	सामुदायिक विद्यालय विद्यार्थी दिवा खाजा	३७००१८०९	१२२४६०००	४४४६७५४	४४४६७५४	३७	१२२४६०००	११७६६२५	७५
१०	सार्व विद्यालय छात्रा निश्चलक संचिती व्यापार सार्व विद्यालय निश्चलक पा. प्रस्ताक अनुदान	३५००१८०९	२४८८०००	१०४४३१५०	१०४४३१५०	४२	२४८८०००	१०४३१५०	४२
११	आवासिय तथा ग्रेरांचा दबिन र छात्रा आवासी	३५००१८०९	१०१२११०००	७५४७००००	७५४७००००	१११२१०००	७४८६०००	७११७६७११	७११७६७११
१२	प्रति विद्यार्थी लागत शि.सा.अनुदान प्रिसिएफ	३७००१८०९	४३१७००००	२२६६३०००	२२६६३०००	५०	१००	४३१७००००	४३१७००००
१३	विद्यालयमा शैक्षिक गृहस्थान सुदूरी र कार्य	३५००१८०९	४०२१००००	४१२१००००	४१२१००००	१००	१००	४०२१००००	४०२१००००
१४	कोशिक ११ मा पार्गोको क्षतिपरिपूरण विपद निर	३७००१८०९	५००००००	४९९४८०	४९९४८०	१००	१००	४९९४८०	४९९४८०
१५	सामुदायिक विद्यालय शिक्षण अनुदान	११२२००००	७००००००	७००००००	७००००००	१००	७००००००	७००००००	७००००००
	जम्मा	११२२००००	६०७४७७४८	६०७४७७४८	६०७४७७४८	१११३३८८	१११३३८८	१११३३८८	१११३३८८

राजनीति विवरण  
नगरपालिका दृष्टि रह

राजनीति विवरण  
नगरपालिका दृष्टि रह

## न्यायिक समिति

मुद्दाको विषय	गत वर्षको जिम्मेवारी सरेको	लागत			फछ्यौट			वाकी
		यस वर्ष दर्ता भएको जम्मा	जम्मा	सहमति	तजबिजी/सम्बन्धि अदालतमा जानु भनी सुनाईदिएको फैसला	जम्मा		
दफा ४७(१) बमोजिम दर्ता भएका मुद्दा	७	८	१५	४	९	१३	२	
दफा ४७(२) बमोजिम दर्ता भएका मुद्दा	४	२६	३०	१८	६	२४	६	
जम्मा	११	३४	४५	२२	१५	३७	८	

## सामाजिक सुरक्षा विवरण

जिल्ला: रुपन्देही गा.पा/न.पा.: सिद्धार्थनगर आर्थिक वर्ष: २०८०/८१

लक्षित समुह	गत आ.व. बाट नविकरण भएको संख्या	पहिलो त्रैमासिक			दोस्रो त्रैमासिक			तेस्रो त्रैमासिक			चौथो त्रैमासिक			वार्षिक कायम संख्या			जम्मा संख्या
		नयाँ थप संख्या	लगत कट्टा	जम्मा कायम संख्या	नयाँ थप संख्या	लगत कट्टा	जम्मा कायम संख्या	नयाँ थप संख्या	लगत कट्टा	जम्मा कायम संख्या	नयाँ थप संख्या	लगत कट्टा	जम्मा कायम संख्या	पुरुष महिला अन्य			
अन्य जेष्ठ नागरिक	२५४६	८४	२१	२६०९	७८	१८	२६६९	७६	२८	२७१७	४९	०	२७६६	१३१६	१४५०	०	२७६६
जेष्ठ नागरिक	२११	११	०	२२२	६	२	२२६	६	१	२३१	७	०	२३८	१२६	११२	०	२३८
जेष्ठ नागरिक	४४१	१०	०	४५१	१४	३	४६२	११	०	४७३	५	०	४७८	०	४७८	०	४७८
विधवा	८७८	३३	१	९१०	३२	०	९४२	३३	३	९७२	२९	०	१००१	०	१००१	०	१००१
पूर्णी	७६	२	१	७७	५	०	८२	२	१	८३	२	०	८५	५३	३२	०	८५
अति अशक्त अपाङ्गता	२०३	५	१	२०७	३	०	२१०	५	१	२१४	८	०	२२२	१३६	८६	०	२२२
दलित	८०	१७	४	९३	२१	३	१११	१२	३	१२०	१४	०	१३४	८०	५४	०	१३४
लोपन्मुख	७६	३	०	७९	०	०	७९	३	१	८१	०	०	८१	४५	३६	०	८१
जम्मा	४५११	१६५	२८	४६४८	१५९	२६	४७८१	१४८	३८	४८९१	११४	०	५००५	१७५६	३२४९	०	५००५

## व्यक्तिगत घटना दर्ता विवरण

जिल्ला: रुपन्देही गा.पा/न.पा.: सिद्धार्थनगर आर्थिक वर्ष: २०८०/८१

बडा नं.	जन्म				मृत्यु				सम्बन्ध	विच्छेद	विवाह	बसाई सरी आएको		बसाई सरी जाने		जम्मा
	पुरुष	महिला	तेश्रो लिङ्ग	जम्मा	पुरुष	महिला	तेश्रो लिङ्ग	जम्मा				जम्मा	जम्मा	संख्या	दर्ता संख्या	सदस्यको संख्या
१	६२	७५		१३७	३८	१६		५४	१२	५७	१६	४२	१५	४७	२९१	
२	३३	२३		५६	१४	५		१९	६	२७	९	३८	१४	२७	१३१	
३	७२	६३		१३५	२८	१८		४६	१२	६१	३०	१०२	१९	५९	३०३	
४	६४	५१		११५	१७	१४		३१	२	४७	१७	७८	१६	३७	२२८	
५	७	१३		२०	७	८		१५	१	७	२	७	१०	१७	५५	
६	८४	६९		१५३	३४	१८		५२	७	७५	२७	९९	१८	६५	३३२	
७	२६	२३		४९	७	९		१६	२	३१	२३	५६	१५	३९	१३६	
८	६४	४५		१०९	२१	२४		४५	१०	६६	५२	१६३	२८	७५	३१०	
९	८८	७७		१६५	२९	२१		५०	९	५५	४९	१६५	२६	८९	३५४	
१०	४१	३३		७४	६	११		१७	१	३०	२	५	३	१४	१२७	
११	४३	५२		९५	७	७		१४	१	२६	४	१६	२	१९	१४२	
१२	२५	३३		५८	१५	८		२३	४	३१	१६	८०	९	२८	१४१	
१३	३३	३५		६८	११	८		१९	१६	४२	१७	५५	१५	६१	१७७	
जम्मा	६४२	५९२	०	१२३४	२३४	१६७	०	४०१	८३	५५५	२६४	९०६	१९०	५७७	२७२७	

## नक्सा शाखा तर्फ

सि.न.	विवरण	आ.व. २०७८/७९	आ.व. २०७९/८०	आ.व. २०८०/८१	कैफियत
१	नक्सा दर्ता	५१८	३४१	३३२	
२	अस्थाई	४८१	३०१	२४३	
३	स्थाई	५१७	३११	३३७	
४	सम्पन्न	३२७	२७५	२१४	
५	अभिलेखिकरण पास			९६	
६	नक्सा नामसारी			७६	

## सूचना प्रविधि शाखा

- सिद्धार्थनगर नगरपालिकाको आ.व. २०७९/०८० को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन नतिजा (LISA) मा कुल ८५.५% प्रतिशत प्राप्त भएको छ भने आ.व. २०७८/७९ मा ८३% रहेको थियो ।
- सिद्धार्थनगर नगरपालिकाको आ.व. २०७९/०८० को स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (FRA) मा कुल ७४.५% प्रतिशत प्राप्त भएको छ भने आ.व. २०७८/७९ मा ७० % रहेको थियो ।
- डिजीटल नागरिक बडापत्र जडान कार्य सम्पन्न भै चालु रहेको ।
- फ्री वाईफाई जोन (बुद्ध चोक, देवकोटा चोक, सिद्धार्थ बसपार्क, मिलन चोक र बेलहिया) Installation कार्य सम्पन्न भएको ।
- देवकोटा चोकमा Automatic Number Plate Recognition (ANPR) प्रणाली जडान भएको । सो प्रणालीले क्यामेराको माध्यमबाट सवारीसाधनको नम्बर प्लेट पहिचान गर्नुका साथै आवतजावत हुने सवारी साधनको रंग, फोटो र भिडियो तथ्यांकका रूपमा सर्भरमा सेभ गर्ने गर्दछ । साथै नगरको विभिन्न स्थानमा थप सिसिटीभी क्यामेराहरू जडान कार्य अगाडी बढाइएको छ ।
- नगरपालिका अन्तर्गतका सरसफाई कार्यका लागि प्रयोग हुने ट्याक्टर, पानी ट्यांकी, नगर प्रहरीको साधन र वारुण्यन्त्रमा GPS Tracking प्रणाली र नगरपालिकामा GPS मा आधारित Emergency Alert System जडान कार्य सम्पन्न भएको ।
- आ.व. २०८०/८१ बाट SuTRA मा आधारित राजस्व मोड्युल संचालनमा आएको ।
- ग्रुप एस.एम.एस. प्रणालीको सुरुवात गरि मोबाइल एस.एम.एस.मार्फत बैठक लगायत अन्य सूचनाहरूको जानकारी गराइएको ।
- नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालय तथा स्वास्थ्य चौकीहरूमा एकीकृत विद्युतीय हाजिरी जडान गरि पुर्ण रूपमा लागु गरिएको ।
- 

## कृषि विकास तर्फ

क्र.सं.	कार्यक्रम/आयोजना/क्रियाकलापको नाम	विनियोजन कुल बजेट	जम्मा खर्च रकम रु.	प्रगति विवरण
१	कृषकहरूलाई तोरी र मसुरो (५० प्रतिशत अनुदानमा) वितरण	१०००००	१०००००	कृषकहरूको मागको आधारमा ५० प्रतिशत अनुदानमा तोरीको उन्नत वितरण संचालन गरी उन्नती जात(कालो) तोरी ६३० के.जी. र सर्स्यु(पहेंलो) तोरी ७० के.जी. वितरण गरियो जसमा २८१ जना कृषकहरूले सुविधा प्राप्त गरे ।
२	खाद्यान्न बाली तथा बीउ उत्पादन सम्बन्धि स्थलगत घुम्ति तालिम (१ दिने )	६००००	६००००	यस नगरपालिका सम्पुर्ण बडाका ३० जना किसानले खाद्यान्न बाली तथा बीउ उत्पादन सम्बन्धि १ दिने स्थलगत घुम्ति तालिममा लाभ प्राप्त गरे ।

क्र.सं.	कार्यक्रम/आयोजना/क्रियाकलापको नाम	विनियोजन कुल बजेट	जम्मा खर्च रकम रु.	प्रगती विवरण
३	कम्पोष्ट मल तथा घेरेलू विषादी बनाउने प्रविधि सम्बन्धि स्थलगत घुम्ति कृषक तालिम (१ दिने)	१०००००	१०००००	कृषकको माग गरे अनुसार नगरका दुईवटा समुह गरी ६० जना कृषकहरूले १ दिने मौसमी तथा बेमौसमी तरकारी खेती सम्बन्धि स्थलगत घुम्ति कृषक तालिम प्राप्त गरेका छन् ।
४	फलफुल बगैँचा व्यवस्थापन स्थलगत घुम्ति तालिम कृषकस्तर (१ दिने)	६००००	६००००	यस नगरपालिका सम्पूर्ण वडाका ३० जना किसानले फलफुल बगैँचा व्यवस्थापन सम्बन्धि १ दिने स्थलगत घुम्ति तालिममा लाभ प्राप्त गरे ।
५	मौसमी तथा बेमौसमी तरकारी खेती सम्बन्धि स्थलगत घुम्ति कृषक तालिम (१ दिने)	१०००००	१०००००	कृषकको माग गरे अनुसार नगरका दुईवटा समुह गरी ६० जना कृषकहरूले १ दिने मौसमी तथा बेमौसमी तरकारी खेती सम्बन्धि स्थलगत घुम्ति कृषक तालिम प्राप्त गरेका छन् ।
६	तरकारी बालीको उत्पादन प्रदर्शन	७५०००	५००००	५ जना तरकारी खेती गर्ने कृषकले उत्पादन प्रदर्शन अन्तर्गत कृषि सामाग्री प्राप्त गरेका छन् ।
७	तरकारी बाली उन्नत जात बीउ मिनिकीट वितरण ( शतप्रतिशत अनुदानमा )	३०००००	३०००००	कृषकहरूको मागको आधारमा १०० प्रतिशत अनुदानमा बिभिन्न हिउँदे तरकारीको बिउ मिनिकीट पहिलो चरणको सञ्चालन ५१० जना कृषकहरूले सुविधा प्राप्त
८	माटो सुधारका लागि शुश्मतत्व ( जिक सल्फेट ) वितरण कार्यक्रम (७५ प्रतिशत अनुदान )	३०००००	०	कारण विशेषस्ते कार्यक्रम सञ्चालन हुन सकेन
९	भान्साघर पहिलो औषधालय अभियान कार्यान्वयनका लागि करेसावारी तथा कौसीमा तरकारी खेती सम्बन्धि स्थलगत घुम्ति कृषक तालिम तथा कृषि उत्पादन सामाग्री वितरण (१ दिने)	१०००००	१०००००	भान्साघर पहिलो औषधालय अभियान कार्यान्वयनका लागि करेसावारी तथा कौसीमा तरकारी खेती सम्बन्धि स्थलगत घुम्ति कृषक तालिम तथा कृषि उत्पादन सामाग्री वितरण किसानको माग अनुसार दुई समुहमा सञ्चालन गरि लगभग ६० जना कृषकले सुविधा प्राप्त गरे ।
१०	मेवा खेती प्रबैद्धन मेवाको बीउ वा वेना वितरण कार्यक्रम (७५ प्रतिशत अनुदानमा )	१०००००	०	कारण विशेषस्ते कार्यक्रम सञ्चालन हुन सकेन
११	साधारण स्प्रेयार तथा पावर स्प्रेयार वितरण (५० प्रतिशत अनुदानमा )	१५००००	१५००००	कृषकहरूको मागको आधारमा ५० प्रतिशत अनुदानमा सञ्चालन साधारण स्प्रेयर ११ वटा र पावर स्प्रेयर ५५ वटा वितरण गरियो ।
१२	कन्ये च्याउको बीउ तथा प्लाष्टिक (७५ प्रतिशत अनुदानमा वितरण )	३५००००	३५००००	कृषकहरूको मागको आधारमा ७५ प्रतिशत अनुदानमा दुई चरणमा सञ्चालन गरी पहिलो चरणमा २७७० पोका च्याउको बिउ र ५५४० पिस प्लाष्टिक थैला तथा दोस्रो चरणमा १११० पोका च्याउको बिउ र २२२० पिस प्लाष्टिक थैला वितरण
१३	च्याउ खेती सम्बन्धी स्थलगत घुम्ति कृषक तालिम(१ दिने)	१०००००	१०००००	च्याउ खेती सम्बन्धी तालिममा माग गरेका नगरका दुईवटा समुह गरी ६० जना कृषकहरूले कन्ये च्याउ खेती प्रविधि सम्बन्धि तालिम प्राप्त गरेका छन् ।

क्र.सं.	कार्यक्रम/आयोजना/क्रियाकलापको नाम	विनियोजन कुल बजेट	जम्मा खर्च रकम रु.	प्रगती विवरण
१४	प्याज खेती प्रवर्द्धन कार्यक्रमका लागि विउ वितरण (७५ प्रतिशत अनुदान )	२०००००	२०००००	कृषकहरूको मागको आधारमा ७५ प्रतिशत अनुदानमा प्याज खेती प्रवर्द्धन कार्यक्रमका लागि उन्नत प्याजको विउ १६८ के.जी. वितरण गरियो जसमा २६४ जना कृषकहरूले सुविधा प्राप्त गरे ।
१५	प्रगारिक तथा वर्मी कम्पोष्ट वितरण (५० प्रतिशत अनुदानमा )	३०००००	३०००००	किसानको माग गरे अनुसार र आवश्यकताको आधारमा यस नगरपालिकाका २५५ जना किसानहरूलाई प्राङ्गारिक मल (सौभाग्य) ७५० बोरा (२५ किलोग्रामको) वितरण गरियो ।
१६	माटो सुधार तथा परिक्षण प्रविधि प्रसार वा सामाग्री वितरण ( निःशुल्क शिविर एवं ढैचाको निशुल्क विउ वितरण )	२०००००	१५००००	किसानको माग गरे अनुसार र आवश्यकताको आधारमा यस नगरपालिकाका २५५ जना किसानहरूलाई हरियो मलका लागी ढैचाको विउ ७०० किलोग्राम वितरण गरियो ।
१७	धानको मुल वा उन्नत जात बीउ वितरण (५० प्रतिशत अनुदानमा)	५०००००	९९८०	किसानको माग अनुसार सावा मंसुली जातको ९६० के.जी., रामधान जातको १५० के.जी., हर्दिनाथ ६ जातको ४८० के.जी. र सावा मन्सुली सव-१ ४५० के.जी. वितरण गरियो ।
१८	बर्षे फलफुल विरुद्ध वितरण ७५ प्रतिशत अनुदानमा (आंप , लिचि,अम्बा एओकाडो केरा, आदि )	२५००००	२५००००	किसान हरूको मागको आधारमा ३५७५ वटा विभीत्ति बर्षे फलफुलका विरुद्ध (आँपःअम्रपाली,दशहरी, माल्दह, बम्बईया; लिची, रुखकटहर, अम्बा, अनार, अमला, एओकाडो) ३७८ जना किसान लाई वितरण गरियो ।
१९	कार्यक्रम संचालनार्थ प्रशासनिक खर्च	१०००००	१०००००	विभिन्न समिति बैठक तथा अनुगमन
२०	कार्यक्रम अनुसारको ढुवानी (शत प्रतिशत अनुदान)	१८००००	१८००००	विभिन्न कार्यक्रममा ढुवानीमा लागेको खर्च अनुसार
२१	मागमा आधारित कृषि कार्यक्रम (प्रस्तावनाको आधारमा)	४५००००	४५००००	किसानको मागको आधारमा कृषि सिचाईका लागी डेलिभरी पाईप ३ ईन्च र ४ ईन्चको ३६० के.जी. १४८ जना किसान लाई वितरण गरियो ।
२२	कृषि औजार, डेलिभरी पाईप तथा सिंचाई यन्त्र उपकरण वितरण ( ५० प्रतिशत अनुदान )	५०००००	५०००००	किसानले दिएको आवेदनको आधारमा छोटोट गरी विद्युत मोटर २४ वटा, डिजेल पम्पसेट १३ वटा र पेट्रोल पम्पसेट ३ वटा वितरण गरियो
२३	विभिन्न दिवश मेला प्रदर्शनी, समिति बैठक व्यवस्थापन समेत	२०००००	१००००	विभिन्न समिति बैठक तथा अनुगमन
२४	मैकै बाली खेती प्रवर्द्धन कार्यक्रमका लागि विउ वितरण (७५ प्रतिशत अनुदान )	१५००००	०	कारण विशेषसे कार्यक्रम संचालन हुन सकेन
२५	गहुको मल वा उन्नत जात बीउ वितरण ( ५० प्रतिशत अनुदानमा)	१५०००००	१५०००००	कृषकहरूको मागको आधारमा ५० प्रतिशत अनुदानमा संचालन ४०० बोरा(१६०० के.जी.) वितरण ३२६ जना कृषकहरूले सुविधा प्राप्त
२६	आकस्मिक बाली संरक्षण सेवा (१०० प्रतिशत अनुदानमा)	१०००००	१०००००	किसानको रोगकिरा नियन्त्रण गर्न थायाकाइंड(थायामेथोक्साम २५ प्रतिशत डब्ल्यु. जी.) ५८५ प्याकेट(५ ग्रामको) र लारावीर ५०५( क्लोरोपाईरीफस ५० प्रतिशत तथा साईपरमेथ्रिन ५ प्रतिशत ई.सी.)

क्र.सं.	कार्यक्रम/आयोजना/क्रियाकलापको नाम	विनियोजन कुल बजेट	जम्मा खर्च रकम रु.	प्रगती विवरण
				किटनाशक विषादी खरिद गरी किसानहरूलाई वितरण गरियो।
	जम्मा	६५२५०००	५३०१८००	८१.२५

## पशुपंक्षी विकास तर्फ

क्र.सं.	कार्यक्रम/आयोजना/क्रियाकलापको नाम	कुल विनियोजन बजेट	खर्च रकम रु.	प्रगती
१	बिभिन्न खोप सेवा कार्यक्रम (निःशुल्क खोप तथा कार्यक्रम संचालनार्थ आवश्यक सामाग्री तथा जनशक्ति व्यवस्थापन समेत)	३५००००	३५००००	बडा नं. १ देखि १३ सम्म निम्न संख्यामा पशुपालक कृषकहरूको घरगोठ मै पुगेर गाईभैसी, भेडाबाखा तथा बंगुरमा रोग नियन्त्रणका लागी पिपिआर १३३५४, खोरेत २५९१ र एच.एस.बि.क्यु. २५९१ निःशुल्क खोप कार्यक्रम सम्पन्न गरियो।
२	हिउदेवर्षेवहुवर्षिय घाँसको बीउ(बर्सिम, जै, दुध मलाई,सुडान) वितरण कार्यक्रम (७५ प्रतिशत अनुदानमा)	५०००००	५०००००	नगरपालिकाका किसानलाई हिउदेवर्षेवहुवर्षिय घाँसहरू बर्सिम ६२५केजी, जै ५५०केजी. दुध मलाई ३५०केजी. र सुडान १६५० केजी वितरण गरियो। जसमा क्रमसः ४७० र २८७ जना कृषकले प्रत्यक्ष लाभ लिए।
३	मिनिरल सप्लिमेन्ट भिटामिन वितरण- ७५ प्रतिशत अनुदान	४०००००	४०००००	कृषकको माग, पशुसंख्या र आवश्यकताको आधारमा ७५% अनुदानमा मिनिरल सप्लिमेन्ट(१ केजी.) पाउडर ७० जना क्यालिसियम(ल्याक्टोकल) ५ लिटरको र २ लिटरको गरि १४० जार, मल्टि भिटामिन ८० बोतल वितरण गरि सम्पन्न गरियो। ।
४	सामुदायिक वा छाडा कुकुर बन्ध्याकरण तथा रेबिज भ्याक्सिसेसन कार्यक्रम	१००००००	९०००००	सामुदायिक वा छाडा कुकुर बन्ध्याकरण तथा रेबिज भ्याक्सिसेसन ३०६ वटा कुकुर लाई गरियो।
५	कार्यक्रम संचालनार्थ प्रशासनिक खर्च	७००००	७००००	बिभिन्न समिति बैठक तथा अनुगमन
६	आकस्मिक पशु स्वास्थ्य उपचारका लागि आवश्यक औषधि खरिद	३०००००	२०००००	सडक दुर्घटनामा परेका वा घाइते छाडा पशुहरूलाई उपचार तथा औषधी खर्च।
७	चारा काटने मेशिन च्यापकटर वितरण कार्यक्रम- ५० प्रतिशत अनुदानमा	४५००००	४५००००	कृषकहरूले दिएको निवेदन अनुसारको माग भएका २५ वटा चारा काटने मेशिन (च्यापकटर) ५०% अनुदानमा यस सिद्धार्थनगर नगरपालिकाका पशुपालक कृषकहरूलाई वितरण गरियो।
	जम्मा	३०७००००	२८७००००	९३.४९

## स्वास्थ्य शाखा

क्र.सं.	सूचकहरु	प्रगति संख्या	प्रगती प्रतिशत
१.	पूर्णखोप सुनिश्चित गरेका ०-२३ महिनाका बालबालिकाहरुको खोप प्रतिशत	१३१०	१५६%
२.	भिटामिन "ए" पाएका बालबालिकाहरु (६ महिना देखि ५ वर्ष भन्दा कम) उमेरका बालबालिका (रास्ट्रिय अभियान)	१०,२३६	२३३%
३.	जुकाको औषधि पाएका बालबालिकाहरु (१ महिना देखि ५ वर्ष भन्दा कम) उमेरका बालबालिका (रास्ट्रिय अभियान)	९३१८	२२६%
४.	अस्पतालमा भएका सुत्केरी संख्या	७२९२	
५.	प्रजनन रुग्णता (VIA CAMP) महिलाहरुको स्तन र पाठेघरको मुखको क्यान्सर सम्बन्धि	२९२ (जनालाई खोज उपचार)	७६ जना (+)
६.	क्षयरोगी उपचार पाएका जम्मा बिरामी संख्या	१७० जना	
७.	समुदायकमा गई microscopic Camp	७६ जना	
८.	जेष्ठ नागरिकलाई घरमै गई उपचार दिएको	२८६ जना	
९.	१ लाख खर्च रकम सहयोग बिपन्न नागरिक दीर्घरोगी उपचारको लागि सिफारिस	११२ जना	
१०.	२ लाख खर्च रकम सहयोग बिपन्न नागरिक दीर्घरोगी उपचारको (लुम्बिनी प्रदेशबाट सहुलियत)	२८ जना	
११.	दीर्घरोगी उपचारको मासिक ५००० रकम	१२० जना	
१२.	किशोर किशोरी मैत्री स्वास्थ्य सँस्था	५ वटै स्वास्थ्य सँस्था	
१३.	पूर्ण सँस्थागत सुत्केरी (घर-दुरी सर्वेक्षणबाट) घोषाणा		
१४.	नंया कुष्ट रोगी खोजपत्ताला पछि उपचार	९ जना	
१५.	९ महिना देखि १५ वर्ष मुनिका बालबालिकाहरुलाई दादुरा रुबेला खोप   (रास्ट्रिय अभियान)	२३५००/-	१०९/-
१६.	HIV संक्रमित सम्बन्धि पोषिलो खाद्यान्त बितरण	६० जना	

## जनप्रतिनीधीहरुको नामावली र मोबाइल नम्बर

क्र. सं	पद	वडा नं	नाम	मोबाइल नम्बर
१	प्रमुख		इश्तियाक अहमद खान	९८५७०२०७९२ ९८१४४३८७२२
२	उपप्रमुख		उमा अधिकारी	९८४७०७५६८९
३	वडा अध्यक्ष		उज्जवल पोखरेल	९८५७०१२१७८
४	महिला सदस्य	१	हरि माया गुरुङ	९८४७०३२९३८
५	दलित महिला सदस्य		असर्पी हरीजन	९८०७५१८४३५
६	सदस्य		राज किशोर अहिर	९८१४४३२३८९
७	सदस्य		मिन बहादुर गुरुडग	९८४७०२१२९९
८	वडा अध्यक्ष		छेदी लाल श्रीवास्तव	९८५७०२१८६९
९	महिला सदस्य		कन्चन थापा	९८२१९५७७९८
१०	दलित महिला सदस्य	२	बिन्दु हरिजन	९८२१५४७२८८
११	सदस्य		राजकुमार अहिर	९८५७०१११०३
१२	सदस्य		दिपेश प्रताप शाही	९८६७०३९५५६
१३	वडा अध्यक्ष		नारायण प्रसाद उपाध्याय	९८५१०३१५२९
१४	महिला सदस्य		रेनुका कार्की	९८४४७७७४०५
१५	दलित महिला सदस्य/ कार्यपालिका सदस्य	३	गयीतिरा चमार	९८१२९५७२४९
१६	सदस्य		दिनेश गुरुङ	९८१५४५२१६७
१७	सदस्य		मनसुर अलि	९८१५४४४९७१
१८	वडा अध्यक्ष		मुक्ति नाथ यादव	९८५७०१५२०६
१९	महिला सदस्य		मन्जु कुमारी चौधरी	९८४७०२३३७७
२०	दलित महिला सदस्य	४	इन्दमती धोवी	९८०४४३५१०७
२१	सदस्य		हरि बहादुर के.सी.	९८१८६०२२९०
२२	सदस्य		सईद अहमद धुनिया	९८१२९२७९१४
२३	वडा अध्यक्ष		पुरन प्रसाद श्रेष्ठ	९८५७०२०५२३
२४	महिला सदस्य		सरस्वती श्रेष्ठ	९८४७०२१४९२
२५	दलित महिला सदस्य	५	किरन देवी सुनार	९८०६९७७५६०
२६	सदस्य		प्रेम नारायण तेली	९८४७०५०३५४
२७	सदस्य		बिनित कुमार बेरीवाल	९८०२६४६५१०
२८	वडा अध्यक्ष		विरेन्द्र नाथ श्रीवास्तव	९८५७०२०७३९

क्र. सं	पद	वडा नं	नाम	मोबाइल नम्बर
२९	महिला सदस्य	२	सिमा मल्लाह	९८५७०१७१४४
३०	दलित महिला सदस्य		सुनिता धोवी (रजक)	९८५७०१०१४२
३१	सदस्य		अनिल कुमार सिंह गुरुज़	९८०३४२७९७३
३२	सदस्य		अनिल कुमार के.सी.	९८४७०५५११०
३३	वडा अध्यक्ष	७	दामोदर शर्मा घिमिरे	९८५७०१५४०१
३४	महिला सदस्य		शुष्मा प्रधान	९८४७५३५३४१
३५	दलित महिला सदस्य		अर्पीता विश्वकर्मा	९८६७९३६२१६
३६	सदस्य		प्रविन राणा	९८४७०३८३१६
३७	सदस्य		अभिषेक रावल	९८६७४२०५५८
३८	वडा अध्यक्ष	८	राजन जंग राणा	९८५७०२०८६३
३९	महिला सदस्य		सरस्वती ज्ञवाली	९८४७४५१२३१
४०	दलित महिला सदस्य / कार्यपालिका सदस्य		रुपा कुमारी सुनार वराइली	९८४७२८३३१६
४१	सदस्य		हरि प्रसाद आचार्य	९८८७०४६६८४
४२	सदस्य		थानेश्वर पाण्डे	९८५७०१५९६९
४३	वडा अध्यक्ष	९	शेषकान्त भण्डारी	९८६७२०४०६०
४४	महिला सदस्य		बसुन्धरा शर्मा	९८४७५२०६२५
४५	दलित महिला सदस्य / कार्यपालिका सदस्य		सविता हरिजन	९८१४४३२७५७
४६	सदस्य		युवराज बराल	९८२१९१७०२३
४७	सदस्य		वसन्त प्रसाद भट्टराई	९८५७०२३७५८
४८	वडा अध्यक्ष	१०	सुर्जमन अहिर (यादव)	९८१७४५८८४५
४९	महिला सदस्य/कार्यपालिका सदस्य		बीना माया ज्ञवाली	९८६८८९०९९९
५०	दलित महिला सदस्य		लक्ष्मी हरिजन	९८०४४६२५९६
५१	सदस्य		चन्द्रिका सिंह थापा	९८१७४५८८७५
५२	सदस्य		कपिल देव गोसाई	९८२५४२८९९०
५३	वडा अध्यक्ष	११	दिलीप कुमार यादव	९८५७०२२६८२
५४	महिला सदस्य		रम्भावती चाई	९८०७४०५९५१
५५	दलित महिला सदस्य		सुशीला ढाडी	९८१४४९२८५५
५६	सदस्य		विनोद बरइ	९८५७०१४८४४
५७	सदस्य		अकबाल अहमद	९८०४४८३१४९
५८	वडा अध्यक्ष	१२	कुमार गुरुद्द	९८५७०१११७१

क्र. सं	पद	वडा नं	नाम	मोबाइल नम्बर
५९	महिला सदस्य/कार्यपालिका सदस्य	१३	द्रुपदा पनेरु	९८४७०४५२४२
६०	दलित महिला सदस्य		सिता कुमारी सुनार वि क	९८११५२६४२५
६१	सदस्य		समीर थापा	९८५७०४९९४३
६२	सदस्य		ईशान भण्डारी	९८५७०२४८८७
६३	वडा अध्यक्ष	१३	सोम बहादुर गुरुङ	९८५७०२०१४३
६४	महिला सदस्य		नीलु सिरिस मगर	९८४७०५५५०३
६५	दलित महिला सदस्य		विष्णु माया कुमाल	९८४७१६७६३१
६६	सदस्य		अरुन बहादुर घर्ती	९८५७०१००११
६७	सदस्य		जिवन खत्री क्षेत्री	९८४७०७५६१०
६८	कार्यपालिका सदस्य		सुभावती चमार	९८२६४७७१२०
६९	कार्यपालिका सदस्य		केदार प्रसाद बरै	९८४७०३६५५९
७०	कार्यपालिका सदस्य		शिव नारायण कोईरी	९८६०११३२१३

## सिद्धार्थनगर नगरपालिका

सिद्धार्थनगर, रुपन्देही

सम्पर्क: ०७९-५७०२९२, ५७०३५५, ५७०९०८, ५७४५६०, ५८७९०८,

फ्याक्स: ०७९-५७०९६५

नगर प्रमुख - इश्तियाक अहमद खाँ, ९८५७०२०७९२

उप प्रमुख - उमा अधिकारी, ९८४७०७५६८९

प्रमुख प्रशाशकिय अधिकृत - नवराज पौड्याल, ९८५७०७७९९९

सूचना अधिकारी - देव प्रसाद ज्वाली, ९८५७०९७८९५

**वारुणयन्त्र उपशाखा(दमकल) : ०७९-५७०२९५, ९८५७०२००७९**

Email: [siddharthanagar.municipality@gmail.com](mailto:siddharthanagar.municipality@gmail.com) /

[info@siddharthanagarmun.gov.np](mailto:info@siddharthanagarmun.gov.np)

वेब साइट: [www.siddharthanagarmun.gov.np](http://www.siddharthanagarmun.gov.np)